

#### CIN:L15312JK2004PLC002444

Regd. Off.: Sarveshwar House, Below Gumat, Jammu, (J&K) – 180001

Contact No.: 01923-220962 E-mail: cs@sarveshwarrice.com

Ref no.:	<b>Date: August 29.2025</b>
IXCI IIV	Date. August 27.2023

To, The Manager, Listing Compliance, National Stock Exchange of India Limited, Exchange plaza, C-1 Block G, Bandra Kurla Complex, Bandra (East), Mumbai – 400 051.

Dear Sir,

Sub.: Corrigendum to the Newspaper advertisement regarding Rights Issue of Equity Shares of Sarveshwar Foods Limited (the "Company or Issuer").

ISSUE OF UPTO 24,99,10,469 EQUITY SHARES OF FACE VALUE ₹ 1 EACH ("RIGHTS EQUITY SHARES") OF OUR COMPANY FOR CASH AT A PRICE OF ₹6 PER EQUITY SHARE (INCLUDING A SHARE PREMIUM OF ₹5 (PER EQUITY SHARE) (THE "ISSUE PRICE"), AGGREGATING UPTO ₹ 14,994.63 LAKHS\* ON A RIGHTS BASIS TO THE EXISTING EQUITY SHAREHOLDERS OF OUR COMPANY IN THE RATIO OF TWELVE (12) RIGHTS EQUITY SHARE(S) FOR EVERY FORTY SEVEN (47) FULLY PAID-UP EQUITY SHARE(S) HELD BY THE EXISTING EQUITY SHAREHOLDERS ON THE RECORD DATE, THAT IS ON AUGUST 22, 2025 (THE "ISSUE"). THE ISSUE PRICE FOR THE RIGHTS EQUITY SHARES IS 5 TIMES THE FACE VALUE OF THE EQUITY SHARES. FOR FURTHER DETAILS, PLEASE REFER TO THE CHAPTER TITLED "TERMS OF THE ISSUE" ON PAGE 77 OF THE LETTER OF OFFER.

\*Assuming full subscription. Subject to finalisation of the Basis of Allotment.

With respect to the Issue, this is to confirm that in accordance with the applicable regulations of the Securities and Exchange Board of India (Issue of Capital and Disclosure Requirements) Regulations, 2018, as amended ("SEBI ICDR Regulations"), the Company had issued the following public announcement:

In this regard, Announcement as per Regulation 84(1) of SEBI ICDR Regulations, (the "Pre-Issue Advertisement") dated August 26, 2025 and was published on August 27, 2025, disclosing the date of completion of dispatch of Letter of Offer and the Common Application Form and the procedure to subscribe to the Issue in brief.

The Pre-Issue Advertisement was published in the following newspapers:

Sr. No.	Newspapers	Language	Editions
1	Financial Express	English	All Editions
2	Janasatta	Hindi	All Editions
3	Daily Roshini	Urdu	Regional

In relation to the aforementioned, the Company issued a Corrigendum to the aforesaid Newspaper Advertisement, dated August 28, 2025, published on August 29, 2025, in the Following Newspapers:



#### CIN:L15312JK2004PLC002444

Regd. Off.: Sarveshwar House, Below Gumat, Jammu, (J&K) – 180001

E-mail: cs@sarveshwarrice.com Contact No.: 01923-220962

Ref no.: ...... Date: August 29.2025

Sr. No.	Newspapers	Language	Editions
1	Financial Express	English	All Editions
2	Janasatta	Hindi	All Editions
3	Daily Roshini	Urdu	Regional

All capitalised terms used in this letter and not defined shall have the meaning assigned to such terms in the Letter of Offer.

Copy of the above advertisements will also be available on the website of the company at https://sarveshwarfoods.com/index.asp

We request you to take the above on record and trust that the same is in order.

Yours sincerely, For and on Behalf of Sarveshwar Foods Limited

Sadhvi Sharma Company Secretary and Compliance officer



#### CIN:L15312JK2004PLC002444

Regd. Off.: Sarveshwar House, Below Gumat, Jammu, (J&K) – 180001

E-mail: cs@sarveshwarrice.com Contact No.: 01923-220962

Ref no.:	Date: 29 August, 2025

To, Manager - Listing Operations, BSE Limited, Dalal Street, Mumbai - 400 001.

Dear Sir.

<u>Sub.: Corrigendum to the Newspaper advertisement regarding Rights Issue of Equity Shares of Sarveshwar Foods Limited (the "Company or Issue").</u>

ISSUE OF UPTO 24,99,10,469 EQUITY SHARES OF FACE VALUE ₹ 1 EACH ("RIGHTS EQUITY SHARES") OF OUR COMPANY FOR CASH AT A PRICE OF ₹6 PER EQUITY SHARE (INCLUDING A SHARE PREMIUM OF ₹5 (PER EQUITY SHARE) (THE "ISSUE PRICE"), AGGREGATING UPTO ₹ 14,994.63 LAKHS\* ON A RIGHTS BASIS TO THE EXISTING EQUITY SHAREHOLDERS OF OUR COMPANY IN THE RATIO OF TWELVE (12) RIGHTS EQUITY SHARE(S) FOR EVERY FORTY SEVEN (47) FULLY PAID-UP EQUITY SHARE(S) HELD BY THE EXISTING EQUITY SHAREHOLDERS ON THE RECORD DATE, THAT IS ON AUGUST 22, 2025 (THE "ISSUE"). THE ISSUE PRICE FOR THE RIGHTS EQUITY SHARES IS 5 TIMES THE FACE VALUE OF THE EQUITY SHARES. FOR FURTHER DETAILS, PLEASE REFER TO THE CHAPTER TITLED "TERMS OF THE ISSUE" ON PAGE 77 OF THE LETTER OF OFFER.

\*Assuming full subscription. Subject to finalisation of the Basis of Allotment.

With respect to the Issue, this is to confirm that in accordance with the applicable regulations of the Securities and Exchange Board of India (Issue of Capital and Disclosure Requirements) Regulations, 2018, as amended ("SEBI ICDR Regulations"), the Company had issued the following public announcement:

In this regard, Announcement as per Regulation 84(1) of SEBI ICDR Regulations, (the "Pre-Issue Advertisement") dated August 26, 2025 and was published on August 27, 2025, disclosing the date of completion of dispatch of Letter of Offer and the Common Application Form and the procedure to subscribe to the Issue in brief.

The Pre-Issue Advertisement was published in the following newspapers:

Sr. No.	Newspapers	Language	Editions
1	Financial Express	English	All Editions
2	Janasatta	Hindi	All Editions
3	Daily Roshini	Urdu	Regional

In relation to the aforementioned, the Company issued a Corrigendum to the aforesaid Newspaper Advertisement, dated August 28, 2025, published on August 29, 2025, in the Following Newspapers:



#### CIN:L15312JK2004PLC002444

Regd. Off.: Sarveshwar House, Below Gumat, Jammu, (J&K) – 180001

E-mail: cs@sarveshwarrice.com Contact No.: 01923-220962

Ref no.: ...... Date: 29 August, 2025

Sr. No.	Newspapers	Language	Editions
1	Financial Express	English	All Editions
2	Janasatta	Hindi	All Editions
3	Daily Roshini	Urdu	Regional

All capitalised terms used in this letter and not defined shall have the meaning assigned to such terms in the Letter of Offer.

Copy of the above advertisements will also be available on the website of the company at https://sarveshwarfoods.com/index.asp

We request you to take the above on record and trust that the same is in order.

Yours sincerely, For and on Behalf of Sarveshwar Foods Limited

Sadhvi Sharma Company Secretary and Compliance officer



Date & Time of submission of Tender

CONTAINER CORPORATION OF INDIA LTD. (A NAVRATNA UNDERTAKING OF GOVT. OF INDIA) NSIC, MDBP Building, 2nd Floor, Okhla Industrial Estate.

INVITATION FOR E-BIDS (IFB) CONCOR invite E-Tender in Two Packet System for Design, manufacturing, testing & supply of 370 numbers of 42 Feet High Cube 9'6" 42'X8'6"X 9'6" open Top steel dry freight containers, Rating Gross

Opp. NSIC Okhla Metro Station, New Delhi-110020

weight 68000 kgs. The brief of tender is as unde CON/A-II/DCONT/42FTOT/2025 Tender No. **Total Estimated Cost** ₹ 35,36,46,000/- (inclusive all) ₹ 1120/- (Inclusive all) through e-payment Cost of Tender documents (Non-refundable) Tender Processing Fee (Non-refundable) ₹ 3540/- (Inclusive all) through e-payment ₹ 10 Lakhs Through e-payment Earnest Money 29.08.2025 (12:00 Hrs) to 27.09.2025 (upto 17:50 hrs IST) Date of sale of tender (online) 08.09.2025 at 12:00 hrs. (IST) Pre Bid Meeting Through Video Conference on 08/09/2025 at 12:00 hrs . For sharing the link please send mail on Mail ID :-Details of online Prebid meeting 2containen@concorindia.com upto 9:00 hrs of 08:09:2025 Hrs

Date & Time of Opening of Tender 29.09.2025 at 11:30 Hrs (IST) The complete Tender Document can be viewed & downloaded only from the website www.tenderwizard.com/CCIL) during the tender sale period. The tender notice is also available on the website www.concorindia.co.in and website of Public Procurement Portal http://eprocure.gov.in Group General Manager/P&S/Area-II, Phone No.: 011-41222500, Ext. 698, 925

27.09.2025 (Upto 18:00 Hrs)

## hathw@y bhawani

## HATHWAY BHAWANI CABLETEL & DATACOM LIMITED

Regd. Office: 1" Floor, B Wing, Jaywant Apartment, Above SBI Bank, 63. Tardeo Road. Mumbai - 400 034. Tel: 022-23535107, M: +91 9152728663

CIN: L65910MH1984PLC034514 Website: www.hathwaybhawani.com E-mail: investors.bhawani@hathway.net

### INFORMATION REGARDING FORTY FIRST ANNUAL GENERAL MEETING

The Forty First Annual General Meeting ("AGM") of the members of the Company will be held through Video Conferencing ("VC") / Other Audio-Visual Means ("OAVM") on Wednesday, September 24, 2025 at 03.00 P.M. (IST), in compliance with all the applicable provisions of the Companies Act 2013 and the Rules made thereunder and the Securities and Exchange Board of India (Listing Obligations and Disclosure Requirements) Regulations, 2015 read with all applicable circulars on the matter issued by the Ministry of Corporate Affairs ("MCA") and the Securities and Exchange Board of India ("SEBI"), from time to time, to transact the business set out in the Notice calling the AGM.

The Notice of the AGM and the standalone and consolidated audited financial statement for the financial year 2024-25, along with Board's Report, Auditor's Report and other documents required to be attached thereto, will be sent electronically to those members of the Company, whose email addresses are registered with the Company / KFin Technologies Limited ("KFinTech" / "RTA") / Depository Participant(s) / Depositories. The Notice of AGM and the aforesaid documents will also be made available on the Company's website at www.hathwaybhawani.com and on the website of the Stock Exchange i.e. BSE Limited ("BSE") at www.bseindia.com and on the website of KFinTech at https://evoting.kfintech.com.

#### Manner of registering / updating email address:

(a) Members holding shares in physical mode, who have not registered/updated their email address with the Company/RTA, are requested to register/update their email address with the RTA, by submitting Form ISR-1 (available on the website of the Company: www.hathwaybhawani.com) duly filled and signed along with requisite supporting documents to the RTA at Selenium Tower B, Plot 31 & 32, Gachibowli, Financial District, Nanakramguda, Hyderabad 500 032.

(b) Members holding shares in dematerialised mode, who have not registered/updated their email address with their Depository Participant(s), are requested to register/update their email address with the Depository Participant(s) with whom they maintain their demat account(s).

## Manner of casting vote(s) through e-voting:

Members can cast their vote(s) on the business as set out in the Notice of the AGM through electronic voting system ("e-voting"). The manner of voting, including voting remotely ("remote e-voting") by members holding shares in dematerialised mode, physical mode and for members who have not registered their email address has been provided in the Notice of the AGM. Members attending the AGM who have not cast their vote(s) by remote e-voting will be able to vote at the AGM through Insta Poll. The login credentials for casting votes through remote e-voting shall be made

or whose e-mail address is not registered with the Company / the RTA / Depository Participant(s), may generate login credentials by following instructions given in the notes to the Notice of the AGM.

available to the members through e-mail. Members who do not receive e-mail

The same login credentials may also be used for attending the AGM through

## Joining the AGM through VC / OAVM

Members will be able to attend the AGM through VC / OAVM, through JioEvents at https://jioevents.jio.com/hbcdlagm. The information about login credentials to be used and the steps to be followed for attending the AGM are explained in the Notice of AGM.

Members are requested to carefully read the Notice of the AGM and in particular, instructions for joining the AGM, manner of casting vote through remote e-voting or voting at the AGM.

> By order of the Board of Directors Priya Bhagat

Place: Mumbai Date : August 29, 2025 Company Secretary & Compliance Officer

#### CIN: L51909MH1983PLC166605 Regd. Office: 209/210, Arcadia Building, 2nd Floor, 195, Nariman Point,

SARASWATI COMMERCIAL (INDIA) LIMITED

Mumbai - 400 021, Telephone: 022-40198600, Fax: 022-40198650 Email id: saraswati.investor@gcvl.in, Website: www.saraswaticommercial.com

## NOTICE OF THE FORTY-SECOND ('42") ANNUAL GENERAL MEETING

NOTICE is hereby given that the Forty-Second (42") Annual General Meeting ("AGM") of the Company will be held on Thursday, 25" day of September, 2025 at 2.30 P.M. via Video Conference / Other Audio Visual Means (VC / OAVM) in compliance with the provisions of the Companies Act, 2013 read with General circular No. 20/2020 dated 5° May, 2020 and the subsequent circulars issued from time to time, the latest one being General Circular No. 09/2024 dated 19" September, 2024 issued by the Ministry of Corporate Affairs ("MCA Circulars") and Circular no. SEBI/HO/ CFD/CFD-PoD-2/P/CIR/2024/133 dated 3"October, 2024 along with other applicable circulars and notifications currently in force issued by the Securities and Exchange Board of India (SEBI) to transact the business as set out in the notice convening the AGM ("Notice"). The venue of AGM shall be deemed to be the Registered Office of the Company.

The Notice of the 42" AGM along with the Annual Report for the Financial Year 2024-25 will be sent only by electronic mode to members whose email addresses are registered with the Company/Depositories Participants ("DP's")/ Registrar and Transfer Agent viz. MUFG Intime India Private Limited ("RTA"), in accordance with the aforesaid MCA Circulars and SEBI Regulations. The requirement of sending physical copies of Annual Report has been dispensed with in accordance with the aforesaid circulars. However, the physical copies of Notice of AGM along with the Annual Report shall be sent to those members who shall request for the same at saraswati.investor@gcvl.in.

Register of Members and Share Transfer Books of the Company will remain closed from 18" September, 2025 to 25" September, 2025 (both days inclusive). The Notice and the Annual Report will also be available on the website of the company at www.saraswaticommercial.com & website of the Stock Exchange i.e. BSE Limited at www.bseindia.com.

Additionally, in accordance with Regulation 36(1)(b) of the Listing Regulations, the Company is also sending letter to those shareholders whose e-mail addresses are not registered with the Company / RTA/DP providing the web-link of the Company's website, including the exact path from where the annual report for the financial year 2024-25 can be accessed.

## Information on attending the AGM and e-voting:

Members can attend the AGM only through VC/ OAVM facility. The instructions for attending the AGM and manner of participation in the remote e-voting or casting vote through the e-voting system during the AGM are provided in the Notice of the AGM. Members attending AGM through VC/ OAVM shall be counted for the purpose of reckoning the quorum under Section 103 of the Act.

The Company shall provide the facility to its members to exercise their right to vote on the businesses as set forth in the Notice of the AGM by electronic means through remote e-voting (the "remote e-voting") or e-voting at the AGM (the "e-voting"). Members attending the AGM, who have not cast their votes by remote e-voting will be able to vote at the AGM. Members casting their votes by remote e-voting may also attend the AGM but shall not be entitled to cast their votes again at the AGM. The manner of remote e-voting or e-voting for casting the votes by all the members will be provided in the Notice of AGM as well as in the email which would be sent to the members by NSDL.

In case of any queries write an email at evoting@nsdl.com or contact NSDL team -Ms. Rimpa Bag at Tel no.: 022-48867000 who will also address the grievances connected with the voting by electronic means. Members may also write to the Company Secretary at saraswati.investor@gcvl.in or the registered office address.

In case members who have not registered their e-mail address are requested to register the same in respect of shares held in electronic form with the Depository through their Depository Participant(s) and in respect of shares held in physical form by writing to the Company's Registrar and Share Transfer Agent, MUFG Intime India Private Limited at C-101, 1" Floor, 247 Park, Lal Bahadur Shastri Marg, Vikhroli West, Mumbai-400 083. Members are also requested to furnish/update valid PAN to the RTA. In this connection,

website at https://www.saraswaticommercial.com/investor-services.asp Form ISR-1 (Request for registering PAN, KYC details or changes / updation

the following forms as notified by SEBI, can be downloaded from the Company's

Form ISR-2(Confirmation of Signature of shareholders by their banker);

3. Form SH-13 (Nomination form).

Place: Mumbai

Date: 28° August, 2025

For Saraswati Commercial (India) Limited

Avani Sanghavi **Company Secretary** Membership No.: A29108



## LTIMindtree Limited

CIN: L72900MH1996PLC104693 Registered Office: L&T House, Ballard Estate, Mumbai - 400 001,

India. Tel No: +91 22 6776 6776: Fax No: +91 22 4313 0997 E-mail: investor@ltimindtree.com, Website: www.ltimindtree.com

## NOTICE

TRANSFER OF EQUITY SHARES OF THE COMPANY TO THE INVESTOR EDUCATION AND PROTECTION FUND (IEPF)

Members are hereby informed that pursuant to the provisions of Section 124(6) of the Companies Act, 2013 read with the Investor Education and Protection Fund Authority (Accounting, Audit, Transfer and Refund) Rules, 2016 (the Rules), the Company is required to transfer the shares in respect of which dividend has not been claimed for seven consecutive years, to the Investor Education and Protection Fund (IEPF).

In terms of the Rules, the Interim Dividend declared on October 24, 2018 for the financial year 2018-19 by Larsen & Toubro Infotech Limited (presently known as LTIMindtree Limited w.e.f. November 15, 2022), which remains unclaimed for a period of seven consecutive years and the shares of the Company in respect of which dividend has not been claimed for the past seven consecutive years, are due to be credited in favour of the IEPF from November 29, 2025.

In compliance with the Rules, individual notices are being sent to all the concerned Members whose shares are liable to be transferred to the IEPF. Details of such Members (shares and dividend) is made available on the Company's website: https://www.ltimindtree.com/investors/

The concerned Members are requested to claim the Interim Dividend (declared for financial year 2018-19) and onwards, on or before November 28, 2025, in order to avoid their dividend amount/shares being transferred to the IEPF.

In case the Company does not receive valid claim from the concerned Members within the time stipulated as above, the Company shall transfer the unclaimed dividend amount and the shares to the IEPF. without any further notice.

Members may kindly note that no claim shall lie against the Company in respect of the shares and the unclaimed dividend transferred to the IEPF. However, Members may claim the same by making an application to the IEPF as per the procedure outlined in the Rules.

In case Members have any query(ies) on the above matter, they may contact the Company's Registrar & Transfer Agent, MUFG Intime India Private Limited (Formerly Link Intime India Private Limited) at C-101, 247 Park, L.B.S. Marg, Vikhroli West, Mumbai - 400 083. Maharashtra, India or on e-mail ld mt.helpdesk@in.mpms.mufg.com or by logging in at https://swayam.in.mpms.mufg.com/. Alternatively, Members may contact RTA at +91 22 49186000.

For LTIMindtree Limited

Angna Arora Company Secretary and Place: Mumbai Compliance Officer ACS-17742 Date: August 28, 2025



Regd. Office: Jaykaypuram, Basantgarh, District Sirohi, Rajasthan-307019 Secretarial Office: Gulab Bhawan, 3rd Floor (Rear Wing), 6A, Bahadur Shah Zafar Marg, New Delhi 110002

Email: jklc.investors@jkmail.com; Website: www.jklakshmicement.com Tel. No.: +91-11-68201862; Fax No.: 02971-244417

INFORMATION REGARDING 85th ANNUAL GENERAL MEETING

Dear Member(s)

- The 85th Annual General Meeting ("AGM") of the Members of JK LAKSHMI CEMENT LIMITED will be held on Friday, the 26th September 2025 at 2:30 P.M., Indian Standard Time, through Video Conference ("VC")/ Other Audio Visual Means ("OAVM") in compliance with all the applicable provisions of the Companies Act, 2013 (Act), Rules made thereunder and the SEBI (Listing Obligations and Disclosure Requirements) Regulations, 2015 ("SEBI Listing Regulations") read with all the applicable circulars on the matter issued by the Ministry of Corporate Affairs and the Securities and Exchange Board of India to transact the business set out in the Notice calling the AGM. Members attending the AGM through VC / OAVM shall be reckoned for the purpose of quorum under Section 103 of the Act.
- In compliance with the aforesaid circulars, the Notice of AGM and the Financial Statements for the Financial Year 2024-25 along with Board's Report, Auditors' Report and other documents required to be attached thereto (collectively referred as 'Integrated Annual Report') will be sent only through electronic mode to all the Members of the Company whose email addresses are registered with the Company/Registrar and Share Transfer Agent (RTA) or Depository Participant (DP). The aforesaid documents will also be available on the website of the Company at www.jklakshmicement.com and at the websites of the Stock Exchanges i.e. BSE Ltd. at www.bseindia.com & National Stock Exchange of India Limited at www.nseindia.com and Central Depository Services (India) Ltd. at www.evotingindia.com
- 3. The Company is providing remote e-voting facility ("remote e-voting") to all its Members to cast their votes on all the resolutions set out in the Notice of the AGM. Additionally, the Company is providing the facility of voting through e-voting system during the AGM ("e-voting"). Detailed procedure for remote e-voting/ e-voting and participation in AGM through VC/OAVM by the Members (including for Members who are holding shares in physical form or who have not registered their email addresses with Company/DPs) has been provided in the Notice of the AGM which will be sent to
- Manner of registering/updating E-mail addresses and Bank Account details ('KYC') for receiving Annual Report/ AGM Notice and Dividend electronically:
  - (A) Shares held in Physical Mode: Please register/update the KYC details with the Company's Registrar and Share Transfer Agent (RTA), MCS Share Transfer Agent Limited at 179-180, DSIDC Shed, 3rd Floor, Okhla Indl. Area, Phase-I, New Delhi-110020 or Email: admin@mcsregistrar.com in prescribed Form ISR-1 duly filled and signed along with other relevant forms. Members may access the relevant Forms available on the website of the Company at https://www.jklakshmicement.com/ kyc-documents/:
  - (B) Shares held in Demat Mode; Please contact your DP and register/update your KYC details in your demat account, as per the process advised by your DP.

Further, to create awareness among Members to update their KYC details and claim any unpaid or unclaimed dividends before they get transferred to the Investor Education and Protection Fund ["IEPF"], IEPF Authority, Ministry of Corporate Affairs has via its communication dated July 16, 2025 requested companies to launch a 100 days Campaign - "Saksham Niveshak", to reach out to shareholders whose dividend remain unpaid/unclaimed. We therefore request all Members to update their KYC details as explained in the points (A) and (B) mentioned above and claim unclaimed dividend, if any.

Tax on Dividend: Pursuant to the Finance Act, 2020, dividend income is taxable in the hands of Members w.e.f. 1st April 2020 and the Company is required to deduct tax at source from dividend paid to Members at the prescribed rates. For the prescribed rates for various categories, please refer to the Finance Act, 2020 and the amendments thereof as well as our detailed communication sent to the Members which is available on the website of the Company at https://www.jklakshmicement.com/tds-communication-2025-26/. The Members are requested to register/update their PAN with their DP (if shares held in electronic form) and Company / RTA (if shares held in physical form).

Members are requested to carefully read all the Notes set out in the Notice of the AGM including instructions for joining the AGM and manner of casting vote through remote e-voting/e-voting during the AGM. Please write to the Company at its Secretarial Office given above for any assistance.

> For JK Lakshmi Cement Limited Date: 28th August 2025 **Amit Chaurasia**

CORRIGENDUM TO PRE ISSUE ADVERTISEMENT DATED AUGUST 26. 2025

This advertisement is for information purposes only and not for publication, distribution, or release directly or indirectly outside India. This is not an announcement for the Offer Document. All capitalized terms used herein and not defined herein shall have the meaning assigned to them in the Letter of Offer dated August 21, 2025 (the "Letter of Offer" or "LOF") filed with the BSE Limited ("BSE") and National Stock Exchange of India Limited ("NSE"), and the Securities and Exchange Board of India ("SEBI").



Our Company was originally incorporated as "Sarveshwar Overseas Private Limited" on August 03, 2004, as a private limited company under the Companies Act, 1956 pursuant to a certificate of incorporation dated August 03, 2004, issued by the Registrar of Companies, Jammu & Kashmir. Subsequently the name of our company was changed to "Sarveshwar Organic Foods Private Limited" and a fresh certificate of incorporation was issued dated April 13, 2010, issued by the Registrar of Companies, Jammu & Kashmir. Further our company was converted into a public limited company and consequent the name of our company was changed to "Sarveshwar Organic Foods Limited" pursuant to fresh certificate of incorporation dated June 29, 2010, issued by the Registrar of Companies, Jammu & Kashmir. Further, the name of the company was changed to Sarveshwar Foods Limited and a fresh certificate of incorporation dated June 29, 2015, issued by the Registrar of Companies, Jammu.

Telephone: 0191 45 24399 | E-mail: cs@sarveshwarrice.com | Website: www.sarveshwarfoods.com Contact Person: Sadhvi Sharma, Company Secretary and Compliance Officer.

Registered Office: Sarveshwar House below Gumat Jammu, Jammu & Kashmir-180001 India.

Corporate Office: B-612 Kanakia Wall Street, Chakala, Andheri (East) - 400093, Mumbai.

CORRIGENDUM TO PRE ISSUE ADVERTISEMENT DATED AUGUST 26, 2025: NOTICE TO SHAREHOLDERS (THE "CORRIGENDUM")

PROMOTER OF OUR COMPANY: MR. ROHIT GUPTA

FOR PRIVATE CIRCULATION TO THE ELEGIBLE EQUITY SHAREHOLDERS OF SARVESHWAR FOODS LIMITED (THE "COMPANY" OR THE "ISSUER") ONLY ISSUE OF UP TO 24,99,10,469 FULLY PAID-UP EQUITY SHARES OF FACE VALUE OF ₹ 1 EACH OF OUR COMPANY (THE "RIGHTS EQUITY SHARES") FOR CASH AT A PRICE OF ₹ 6 PER RIGHTS EQUITY SHARE (INCLUDING A PREMIUM OF ₹ 5 PER RIGHTS EQUITY SHARE) ("ISSUE PRICE") AGGREGATING UP TO ₹ 14,994.63 LAKH\* ON A RIGHTS BASIS TO THE ELIGIBLE EQUITY SHAREHOLDERS OF OUR COMPANY IN THE RATIO OF 12 (TWELVE) RIGHTS EQUITY SHARES FOR EVERY 47 (FORTY SEVEN) FULLY PAID-UP EQUITY SHARE HELD BY THE ELIGIBLE EQUITY SHAREHOLDERS ON THE RECORD DATE, THAT IS ON AUGUST 22, 2025 (THE "ISSUE"). FOR FURTHER DETAILS, SEE "TERMS OF THE ISSUE" BEGINNING ON PAGE 77 OF THE LETTER

\*Assuming full subscription in the issue. Subject to finalization of the Basis of Allotment.

OF OFFER.

Date: August 28, 2025

This is with reference to the Pre Issue Advertisement dated August 26, 2025 filed with the BSE Limited ("BSE") and National Stock Exchange of India Limited ("NSE"), and the Securities and Exchange Board of India ("SEBI") (for information purpose only).

Applicants/ Investors/ Shareholders are requested to take a note of the following amendment/substitute / Modification w.r.t disclosure of Specific Investor mentioned in Pre Issue Advertisement dated August 26, 2025. Name of the Specific Investor i.e. SPV Finserve Private Limited shall be substituted and will be read as Animax Ventures Private Limited. Further the paragraph to be accordingly read as mentioned below. SPECIFIC INVESTORS: Our Promoter Mr. Rohit Gupta vide letter dated August 11, 2025 had informed us that he will be renouncing its part of his Rights

Entitlement in favour of the Specific Investor(s) in accordance with Regulation 77B(1)(a) of the SEBI ICDR Regulation. The details are as follows: Name of Specific Investors (Renouncee) Name of Promoter (Renouncer) Number of Rights Entitlements Renounced

1	Animax Ventures Private Limited	Rohit Gupta	2,00,00,000	ı
This Corr	igendum to the Pre Issue Advertisement shall fo	rm an integral part of the Pre Issue Advertisem	ent dated August 26, 2025, which has already been	ı
circulated	to the Applicants/Investors/Shareholders of the	e Company and from the date hereof, the Pre	Issue Advertisement dated August 26, 2025 shall	ı
always be	e read in conjunction with this Corrigendum. Acc	ordingly, all concerned Applicants/Investors/sha	reholders, Stock Exchanges, SEBI, Depositories and	ı
Renistrar	and Share Transfer Agent and all other concerns	ed persons/authorities are requested to take not	te of the above change. All other contents of the Pre-	ı

Issue Advertisement dated August 26, 2025, are same and except as modified or supplemented by this Corrigendum, shall remain unchanged.

For Sarveshwar Foods Limited

Ms. Sadhvi Sharma

Place: Jammu Company Secretary & Compliance Officer



## **NUVAMA WEALTH MANAGEMENT LIMITED**

CIN: L67110MH1993PLC344634

Regd. Office - 801- 804, Wing A, Building No. 3, Inspire BKC, G Block, Bandra Kurla Complex, Bandra East, Mumbai - 400 051 Tel: (91-22) 6620 3030 E-mail: secretarial@nuvama.com Website: www.nuvama.com

NOTICE OF 32" ANNUAL GENERAL MEETING AND E-VOTING INFORMATION Notice is hereby given that the 32" Annual General Meeting ("AGM") of the Members of Nuvama Wealth Management Limited ("the

Company") will be held on Wednesday, September 24, 2025, at 12:00 p.m. (IST), through Video Conferencing ("VC")/Other Audio Visual Means ("OAVM") without physical presence of the Members at a common venue, to transact the business(es) as specified in the Notice of the AGM ("AGM Notice") in compliance with the applicable provisions of the Companies Act, 2013 ("the Act") and SEBI (Listing Obligations and Disclosure Requirements), Regulations 2015 ("Listing Regulations") read with General Circular No. 14/2020 dated April 8, 2020, General Circular No. 20/2020 dated May 5, 2020 and subsequent circulars issued in this regards, the latest being General Circular No. 9/2024 dated September 19, 2024, issued by the Ministry of Corporate Affairs ("MCA") and Circular no. SEBI/HO/CFD/CFDPoD-2/P/CIR/2024/133 dated October 3, 2024, and all the other applicable circulars issued by Securities and Exchange Board of India ("SEBI") in this regard (collectively referred as "MCA and SEBI Circulars"). The venue of the Meeting shall be deemed to be the Registered Office of the

2024-25 ("Annual Report") and e-voting procedure on Thursday, August 28, 2025, through electronic means to Members whose e-mail addresses were registered with the Company/Depositories/ Registrar and Transfer Agent ('RTA') of the Company. However, the Members who wish to obtain hard copy of AGM Notice along with Annual Report, can request the same by sending an e-mail to the Company at secretarial@nuvama.com. Further, in accordance with Regulation 36 (1)(b) of the Listing Regulations, a letter providing the web-link and Quick Response Code,

In compliance with the aforesaid MCA and SEBI Circulars, the Company has sent the AGM Notice along with the Annual Report for F.Y.

have not registered their e-mail address. Members may attend and participate in the AGM only through VC/OAVM facility, as indicated in the AGM Notice. Please note that there will be no provision for attending and participating in person at the AGM of the Company. Only the Members attending the AGM through

including the exact path, where complete details of AGM Notice and Annual Report are available, are dispatched to those Members who

Pursuant to Section 108 of the Act read with Rule 20 of the Companies (Management and Administration) Rules, 2014, as amended and Regulation 44 of the Listing Regulations read with Secretarial Standards on General Meetings ("SS-2") issued by Institute of Company Secretaries of India, the Company is providing the facility to its Members to exercise their right to vote by electronic means on the business(es) specified in the AGM Notice of the Company through e-voting services of MUFG Intime India Private Limited (Formerly known as Link Intime India Private Limited) ("MUFG Intime"), RTA of the Company. All the Members are informed that:

Members whose name are recorded in the Register of Members or in the Register of Beneficial Owner maintained by the Depositories,

as on the cut-off date i.e., Wednesday, September 17, 2025, are eligible to exercise their right to vote by remote e-voting system as

- well as e-voting during the AGM, on the business(es) specified in the AGM Notice,
- b. The voting rights of the Members shall be in proportion to the equity shares held by them in the paid-up equity share capital of the
- The remote e-voting facility will commence on Friday, September 19, 2025, at 9:00 a.m. (IST); The remote e-voting facility will end on Tuesday, September 23, 2025, at 5:00 p.m. (IST);

VC/OAVM shall be counted for the purpose of reckoning the quorum under Section 103 of the Act.

- e. The remote e-voting will not be allowed beyond the aforesaid date and time and the remote e-voting module shall be disabled upon
- expiry of the aforesaid period; Once the vote on the resolution is cast by the Member, he/she shall not be allowed to change subsequently or cast the vote again.
- The manner of remote e-voting for Members holding shares in dematerialized mode and physical mode is provided in the AGM Notice.
- Members can attend and participate in the AGM through VC /OAVM facility only.
- E-voting during the AGM: i) The Members can participate in the AGM even after exercising their right to vote through remote e-voting but will not be able to

transparent manner.

cast their vote again at the AGM. ii) The procedure for e-voting at the AGM is mentioned in AGM Notice

iii) Only those Members, attending the AGM through VC / OAVM facility and have not cast their vote on the resolutions through

remote e-voting and are otherwise not barred from doing so, shall be eligible to vote at the AGM. Members who are holding shares in physical form or non-individual Members who acquire shares of the Company after AGM Notice has

been sent electronically by the Company, may obtain the User ID and Password by sending a request at rnt.helpdesk@in.mpms.mufg.com.

However, if a Member is already registered for remote e-voting, then they can use their existing User ID and Password for casting the vote. The Board of Directors of the Company has appointed CS Nilesh Shah or failing him CS Mahesh Darji or failing him CS Hetal Shah of M/s. Nilesh Shah and Associates, a Practicing Company Secretary firm, as Scrutinizer to Scrutinize the e-voting process in a fair and

telephone/mobile number, bank account details, Permanent Account Number, Nominations etc. to their Depository Participants in case the shares are held by them in dematerialized form and in case the shares are held by them in physical form to MUFG Intime, RTA of the Company in prescribed form ISR1 and other prescribed forms. AGM Notice along with the Annual Report is available on the website of the Company, i.e. www.nuvama.com, websites of the Stock

Exchanges i.e. BSE Limited and National Stock Exchange of India Limited at www.bseindia.com and www.nseindia.com respectively and

Members are requested to register/update their e-mail address as well as intimate changes, if any, in their name, postal address,

also on the website of MUFG Intime at https://instavote.linkintime.co.in In case of queries/grievances relating to e-voting, Members may refer to the Frequently Asked Questions (FAQs) and InstaVote e-Voting manual available at https://instavote.linkintime.co.in under Help section or send an e-mail to enotices@in.mpms.mufg.com or contact on 022 -4918 6000 or contact Mr. Jai Prakash VP, Sr. Team Leader - MUFG Intime, address: C-101, 247 Park, L.B.S. Marg, Vikhroli (West), Mumbai - 400 083, e-mail id mt.helpdesk@in.mpms.mufg.com., Tel: 022-4918 6270.

Members facing any technical issue in login may contact MUFG Intime INSTAMEET helpdesk by sending a request at

For Nuvama Wealth Management Limited

Sneha Patwardhan Company Secretary & Compliance Officer

Company Secretary

epaper.financialexpress.com

Place: New Delhi

Mumbai, August 28, 2025

instameet@in.mpms.mufg.com or contact on: 022-4918 6000/4918 6175

ACS: 23266

## देश के विभिन्न भागों में निदयों और बांधों का जलस्तर बढ़ा

# बारिश और बाढ़ से जनजीवन अस्त-व्यस्त

जनसत्ता ब्यूरो नई दिल्ली, 28 अगस्त।

देश के विभिन्न भागों में गुरुवार को बारिश और नदियों में उफान के कारण सामान्य जनजीवन बुरी तरह से अस्तव्यस्त हो गया, कई सड़कें और पूल बह गए और कई गांव जलमग्न हो गए। बचावकर्मियों को बाढ़ में फंसे लोगों को निकालने में कड़ी मशक्कत करनी पड़ रही है। उत्तर में हिमाचल प्रदेश से लेकर दक्षिण में केरल तक, बारिश के कारण नदियों और बांधों का जलस्तर बढ़ गया और रिहायशी इलाकों एवं कृषि क्षेत्रों में पानी भर गया। हालांकि, कश्मीर में दो दिनों के बाद बारिश में कमी आने से बाढ़ का खतरा कम हो गया है, जिससे राहत मिली है।

हिमाचल प्रदेश में अधिकारियों ने बताया कि रावी नदी में अचानक आई बाढ के कारण कांगडा जिले के सुदुर बड़ा बंगाल गांव में कई सरकारी इमारतें बह गईं। उन्होंने बताया कि इसमें किसी के हताहत होने की खबर नहीं है। बैजनाथ के उप-मंडल मजिस्टेट (एसडीएम) संकल्प गौतम ने गुरुवार को कहा, 'निचले बड़ा बंगाल में मंगलवार को एक प्राथमिक और उच्च विद्यालय, पंचायत घर, एक आयुर्वेदिक औषधालय और एक नागरिक आपूर्ति भंडार बह गए। नागरिक आपूर्ति भंडार में लगभग 70 क्विंटल

चंडीगढ, २८ अगस्त (जनसत्ता)।

योजना के तहत 25

सितंबर 2025 को 23 वर्ष

या उससे अधिक आयु की

सभी महिलाओं को लाभ

मिलेगा। इसमें उन परिवारों

को शामिल किया गया है,

जिनकी वार्षिक आय एक

लाख रुपए से कम है।

2025 FORES 495024 1)

NIB. FOR2526A1102

**UBN.** FOR2526WS0B01394

DIPR/C/12138/2025

क्रमांक:- ज.अ.ज./ लेखा-स्टोर/2025-26/355

कार्य का विवरण

हेत् आवश्यक जेनेरिक डग

एवं मेडिसिन की आपर्ति

http://eproc.rajasthan.gov.in पर प्राप्त की जा सकती है।

1. इस चिकित्सालय के प्रयोग SMS2526GLRC00264 19.08.2025

हरियाणा में दीन दयाल जयंती

से मिलेगा लाडो लक्ष्मी

योजना का लाभ

हरियाणा के मुख्यमंत्री नायब सिंह सैनी ने गुरुवार को राज्य में 25

सितंबर से 'दीन दयाल लाडो लक्ष्मी योजना' लागू करने की घोषणा कर

दी। योजना के तहत पात्र महिलाओं को 2,100 रुपए की मासिक

सहायता दी जाएगी। यह योजना हरियाणा विधानसभा चुनाव में भारतीय

गुरुवार को मुख्यमंत्री नायब सिंह सैनी

की अध्यक्षता में हुई मंत्रिमंडल की बैठक में

इस योजना को अगले महीने से लागु करने

का निर्णय लिया है। पंडित दीन दयाल

उपाध्याय की आगामी जयंती 25 सितंबर से

इस शुरू किया जाएगा। मुख्यमंत्री ने बताया

कि आने वाले समय में, चरणबद्ध तरीके से

अन्य आय समृहों को भी इस योजना में

योजना का लाभ लेने के लिए अविवाहित

(सागर पवार IFS)

उप वन संरक्षव

भीम

दिनांक:-20/08/2025

बोली प्रारम्भ बोली की निविदा अनुमानित

सांय 05.00

बजे तक

अंतिम तिथि अवधि

15.09.2025 01 वर्ष 200.00

और गारंटर(रों) / प्रतिभृति आस्तियां / बकाया / आरक्षित भृल्य / ई-नीलामी की तिथि एवं समय, ईएमडी और बोली वृद्धि राशि का विवरण नीचे दिया गया है

झालावाङ्

हस्ता/

अधीक्षक

आवेदनकर्ता का या विवाहित आवेदनकर्ता

शामिल किया जाएगा।

के पित का हरियाणा में पिछले 15 साल से निवासी होना आवश्यक होगा।

योजना के तहत एक परिवार में महिलाओं की संख्या पर कोई प्रतिबंध नहीं

होगा। सरकार की ओर से पहले से चलाई जा रही ऐसी नौ योजनाओं

वृद्धावस्था सम्मान भत्ता योजना, विधवा और निराश्रित महिलाओं को वित्तीय

सहायता, हरियाणा दिव्यांग पेंशन योजना, लाडली सामाजिक सरक्षा भत्ता,

कश्मीरी विस्थापित परिवारों को वित्तीय सहायता, बौने के लिए भत्ता योजना,

तेजाब हमले की पीडित महिला और लडिकयों के लिए वित्तीय सहायता,

विधवा और अविवाहित महिलाओं के लिए वित्तीय सहायता, पदम पुरस्कार

सम्मानित के लिए हरियाणा गौरव सम्मान सहायता, जिनमें आवेदनकर्ता को

पहले से ही अधिक राशि की पेंशन का लाभ मिल रहा है, उन्हें दीन

कार्यालय उप वन संरक्षक, झालावाड

Tele Fax No-07432-232230 Email Id-dcfjhalawar1967@gmail.com

खली ई-निविदा सूचना संख्या 19/2025-26

झालावाड़ वन मंडल अधीन रेंजों में विभिन्न योजना अंतर्गत अग्रिम विकास एवं मुदा जल संरक्षण हेतु (डिच फेंसिंग, एमपीटी / सीसीटी

इत्यादि विकास कार्यों हेतु Bids are invited from interested bidders From 18.08.2025 Upto 08.09.2025 (Time

6:00 PM) Other particulars of the bid may be visited on the procurement porta

(http://eproc.rajasthan.gov.in. http://sppp.raj.nic.in) of the state; and Forest department website

The approximate value of the procurement is Rs. 4,06,69,297/- (e procurement no

कार्यालय अधीक्षक, जनाना अस्पताल, जयपुर

निविदा सूचना (NIB)

इस चिकित्सालय के प्रयोग हेत आवश्यक जेनेरिक डग एवं मेडिसिन की आपर्ति हेत दर संविदा के अन्तर्गत सेवायें उपलब्ध

कराने हेतू, अधीकृत पंजीकृत / अनुभवी फर्मों से खुली निविदा के माध्यम से दर सविंदा बोली आमंत्रित की जाती है। बोली

की अन्य नियम एवं शर्ते तथा विस्तृत जानकारी राज्य सरकार के उपापन पोर्टल http://sppp.rajasthan.gov.in

दयाल लाडो लक्ष्मी योजना का लाभ नहीं मिलेगा।

जनता पार्टी के चुनावी वादों में सबसे अहम मानी जा रही थी।



उत्तर में हिमाचल प्रदेश से लेकर दक्षिण में केरल तक, बारिश के कारण नदियों और बांधों का जलस्तर बढ़ गया और रिहायशी इलाकों एवं कृषि क्षेत्रों में पानी भर गया। हालांकि, कश्मीर में दो दिनों के बाद बारिश में कमी आने से बाढ़ का खतरा कम हो गया है,

राशन रखा था। दो पुलों के बह जाने से गांव राज्य के बाकी हिस्सों से कट गया है।'

उन्होंने बताया कि संचार व्यवस्था बहुत बुरी

तरह प्रभावित हुई है। एसडीएम ने कहा, 'निचले बडा बंगाल में रावी नदी के किनारे स्थित मकानों को एहतियात के तौर पर खाली करा दिया गया है। लगभग 180 ब्रिंटल राशन गांव पहुंचाया जा रहा है, लेकिन सड़कें अवरुद्ध हैं। जरूरत पड़ने पर हवाई जहाज़ से आवश्यक वस्तुएं और दवाइयां पहुंचाई जाएंगी।' गुरुवार को चंडीगढ़-मनाली राष्ट्रीय राजमार्ग, पंडोह के पास कांची मोड़ पर सड़क का एक हिस्सा धंस जाने के बाद अवरुद्ध हो गया, जिसके परिणामस्वरूप, दोनों तरफ कई वाहन फंस गए।

उन्होंने बताया कि एनडीआरएफ की एक टीम ने

जनसत्ता ब्यूरो

नई दिल्ली, 28 अगस्त।

रेलवे बोर्ड के अध्यक्ष एवं मुख्य

सरकार ने 27 अगस्त 2025 को एक

कार्यकारी अधिकारी (सीईओ) सतीश

अगस्त को समाप्त होने वाला था।

जिससे राहत मिली है।

कांगड़ा जिले के इंदौरा में अरनी विश्वविद्यालय परिसर में फंसे लगभग 425 छात्रों और शिक्षकों को बचाया। राज्य आपातकालीन परिचालन केंद्र (एसईओसी) के अनुसार, राज्य के 12 में से 11 ज़िलों में कुल 536 सड़कें बंद हैं। चंबा जिले में संचार नेटवर्क ठप होने के कारण वहां से रपट प्राप्त नहीं हुई है। बंद सड़कों में से 217 मंडी जबिक 167 कुल्लू ज़िले में हैं।

एसईओसी के अनुसार, 20 जून से 26 अगस्त के बीच हिमाचल प्रदेश में बारिश से जुड़ी घटनाओं में कम से कम 158 लोगों की मौत हो गई है, जबकि 38 लोग लापता हैं। राज्य में अब तक अचानक बाढ़ आने की 90, बादल फटने की 42 और बड़े भूस्खलन की 85 घटनाएं हुई हैं। एसईओसी के आंकड़ों के अनुसार, बारिश से जुड़ी घटनाओं में

भारतीय रेलवे प्रबंधन सेवा

(सेवानिवृत्त) सतीश कुमार के

कार्यकाल को एक सितंबर 2025 से

एक वर्ष की अवधि के लिए अनुबंध के

आधार पर पुनर्नियुक्ति पर मौजूदा

एक सितंबर 2024 को कमार की

रेलवे बोर्ड के अध्यक्ष सतीश कुमार को

मिला एक साल का कार्यकाल विस्तार

कमार का कार्यकाल एक वर्ष के लिए नियम और शर्तीं पर या अगले आदेश

बढ़ा दिया गया है। उनका कार्यकाल 31 ) तक (जो भी पहले हो) विस्तार देने को

आदेश में कहा, 'मंत्रिमंडल की नियुक्ति प्रारंभिक नियुक्ति के साथ ही वह बोर्ड

समिति ने रेलवे बोर्ड के अध्यक्ष और के इतिहास में अनुसूचित जाति वर्ग से

मुख्य कार्यकारी अधिकारी के रूप में पहले अध्यक्ष और सीईओ बने।

मंज्री दे दी है।'

राज्य को 2,623 करोड़ रुपए का नुकसान हुआ है। कश्मीर में बाढ़ का खतरा गुरुवार को कम हो गया है क्योंकि मौसम में सुधार के साथ ही झेलम नदी एवं अन्य जलाशयों में जलस्तर कम होने लगा है। अधिकारियों ने बताया कि पिछले 12 घंटों में कश्मीर घाटी में बहुत कम बारिश हुई है। उन्होंने बताया कि बारिश कम होने के कारण, दक्षिण कश्मीर के अनंतनाग जिले के संगम पर झेलम नदी बाढ की चेतावनी के स्तर से नीचे आ गई है। उन्होंने बताया कि हालांकि श्रीनगर में नदी का जलस्तर अब भी खतरे के स्तर से ऊपर है, लेकिन जलस्तर कम होना शुरू हो गया है। नदी की सहायक निदयां भी बाढ़ की चेतावनी के स्तर से नीचे बह रही हैं।

अधिकारियों के अनुसार, बुधवार को जलमग्न हुए इलाकों में भी पानी कम होने लगा है। हालांकि, विभिन्न विभागों द्वारा निगरानी जारी है और टीमें अलर्ट पर हैं। इस बीच कश्मीर के संभागीय आयुक्त अंशुल गर्ग ने संवाददाता सम्मेलन में कहा कि 'जल स्तर घट रहा है, संगम और राम मुंशीबाग में जल स्तर घट रहा है और अगले कुछ दिनों तक मौसम का पूर्वानुमान ऐसा ही रहेगा।' जम्मू-कश्मीर के मुख्यमंत्री उमर अब्दुल्ला ने कहा कि वह कुछ दिनों

## में अधिकारियों के साथ बैठक करेंगे।

PRIMÉ INDUSTRIAL LANDS FOR SALE **Strategic Location in Tehsil Khurja** 

: Bulandshahr, Uttar Pradesh rime, corporate-owned industrial land parcel

with a clear title are now available for sale.

These plots are strategically located near a large integrated warehousing complex, offering excellent connectivity and logistical advantages.

## Available Land Parcels (Total Area):

- \* Village Ibramhimpur, Junaidpur URF Maujpur: **16,510** sq. mtrs (**14** Gata Nos)
- \* Village Sultanpur: 9,210 sq. mtrs (2 Gata Nos) \* Village Nizampur: 27,520 sq. mtrs (13 Gata Nos)
- Distinct Land Parcel areas are mentioned in aggregate as per each location.

Interested buyers, please submit your Expression of

Interest (EOI) by September 10, 2025 on

Email: rclprop@indusindcapital.com Phone: 91361 17386

## CORRIGENDUM TO PRE ISSUE ADVERTISEMENT DATED AUGUST 26, 2025

This advertisement is for information purposes only and not for publication, distribution, or release directly or indirectly outside India. This is not an announcement for the Offer Document. All capitalized terms used herein and not defined herein shall have the meaning assigned to them in the Letter of Offer dated August 21, 2025 (the "Letter of Offer" or "LOF") filed with the BSE Limited ("BSE") and National Stock Exchange of India Limited ("NSE"), and the Securities and Exchange Board of India ("SEBI").

## SARVESHWAR FOODS LIMITED

Corporate Identity Number: L15312JK2004PLC002444

Our Company was originally incorporated as "Sarveshwar Overseas Private Limited" on August 03, 2004, as a private limited company under the Companies Act, 1956 pursuant to a certificate of incorporation dated August 03, 2004, issued by the Registrar of Companies, Jammu & Kashmir. Subsequently the name of our company was changed to "Sarveshwar Organic Foods Private Limited" and a fresh certificate of incorporation was issued dated April 13, 2010, issued by the Registrar of Companies, Jammu & Kashmir. Further our company was converted into a public limited company and consequent the name of our company was changed to "Sarveshwar Organic Foods Limited" pursuant to fresh certificate of incorporation dated June 29, 2010, issued by the Registrar of Companies, Jammu & Kashmir. Further, the name of the company was changed to Sarveshwar Foods Limited and a fresh certificate of incorporation dated June 29, 2015, issued by the Registrar of Companies, Jammu.

> Registered Office: Sarveshwar House below Gumat Jammu, Jammu & Kashmir-180001 India. Corporate Office: B-612 Kanakia Wall Street, Chakala, Andheri (East) — 400093, Mumbai.

Telephone: 0191 45 24399 | E-mail: cs@sarveshwarrice.com | Website: www.sarveshwarfoods.com Contact Person: Sadhvi Sharma, Company Secretary and Compliance Officer.

CORRIGENDUM TO PRE ISSUE ADVERTISEMENT DATED AUGUST 26, 2025; NOTICE TO SHAREHOLDERS (THE "CORRIGENDUM") PROMOTER OF OUR COMPANY: MR. ROHIT GUPTA

FOR PRIVATE CIRCULATION TO THE ELEGIBLE EQUITY SHAREHOLDERS OF SARVESHWAR FOODS LIMITED (THE "COMPANY" OR THE "ISSUER") ONLY

ISSUE OF UP TO 24,99,10,469 FULLY PAID-UP EQUITY SHARES OF FACE VALUE OF ₹ 1 EACH OF OUR COMPANY (THE "RIGHTS EQUITY SHARES") FOR CASH AT A PRICE OF ₹ 6 PER RIGHTS EQUITY SHARE (INCLUDING A PREMIUM OF ₹ 5 PER RIGHTS EQUITY SHARE) ("ISSUE PRICE") AGGREGATING UP TO ₹ 14,994.63 LAKH\* ON A RIGHTS BASIS TO THE ELIGIBLE EQUITY SHAREHOLDERS OF OUR COMPANY IN THE RATIO OF 12 (TWELVE) RIGHTS EQUITY SHARES FOR EVERY 47 (FORTY SEVEN) FULLY PAID-UP EQUITY SHARE HELD BY THE ELIGIBLE EQUITY SHAREHOLDERS ON THE RECORD DATE, THAT IS ON AUGUST 22, 2025 (THE "ISSUE"). FOR FURTHER DETAILS, SEE "TERMS OF THE ISSUE" BEGINNING ON PAGE 77 OF THE LETTER OF OFFER.

\*Assuming full subscription in the issue. Subject to finalization of the Basis of Allotment.

This is with reference to the Pre Issue Advertisement dated August 26, 2025 filed with the BSE Limited ("BSE") and National Stock Exchange of India Limited ("NSE"), and the Securities and Exchange Board of India ("SEBI") (for information purpose only).

Applicants/ Investors/ Shareholders are requested to take a note of the following amendment/substitute / Modification w.r.t disclosure of Specific Investor mentioned in Pre Issue Advertisement dated August 26, 2025. Name of the Specific Investor i.e. SPV Finserve Private Limited shall be substituted and will be read as Animax Ventures Private Limited. Further the paragraph to be accordingly read as mentioned below.

SPECIFIC INVESTORS: Our Promoter Mr. Rohit Gupta vide letter dated August 11, 2025 had informed us that he will be renouncing its part of his Rights Entitlement in favour of the Specific Investor(s) in accordance with Regulation 77B(1)(a) of the SEBI ICDR Regulation. The details are as follows:

Sr. No. | Name of Specific Investors (Renouncee) Name of Promoter (Renouncer) Number of Rights Entitlements Renounced Animax Ventures Private Limited 2.00.00.000 Rohit Gupta

This Corrigendum to the Pre Issue Advertisement shall form an integral part of the Pre Issue Advertisement dated August 26, 2025, which has already been circulated to the Applicants/Investors/Shareholders of the Company and from the date hereof, the Pre Issue Advertisement dated August 26, 2025 shall always be read in conjunction with this Corrigendum. Accordingly, all concerned Applicants/Investors/shareholders, Stock Exchanges, SEBI, Depositories and Registrar and Share Transfer Agent and all other concerned persons/authorities are requested to take note of the above change. All other contents of the Pre Issue Advertisement dated August 26, 2025, are same and except as modified or supplemented by this Corrigendum, shall remain unchanged.

तिथि / समय

1. आरक्षित मृल्य

2. जमा धरोहर राशि

For Sarveshwar Foods Limited

निरीक्षण

की तिथि एवं

Ms. Sadhvi Sharma Company Secretary & Compliance Officer

कब्जा की स्थिति

## DIPR/C/12227/2025 Dated 27/08/2025 जनाना अस्पताल, जयपुर बैंक ऑफ़ बड़ौदा Bank of Baroda

कर्जदारों / गारंटरों / बंधककर्ताओं

सांय 5.00

शाखा – आर ओ एस ए आर बी, ईस्ट दिल्ली पता— 8718, प्रथम तल, डीबी गुप्ता मार्ग, रामनगर,

पहाड़गंज, नई दिल्ली 110055, ईमेल: SAREDL@bankofbaroda.co.in

अचल सम्पत्तियों के विक्रय हेतु ई-नीलामी विक्रय नोटिस,

Date: August 28, 2025

Place: Jammu

परिशिष्ट-IV-A [नियम 8 (6)देखें]

प्रतिभृति हित (प्रवर्तन) नियम 2002 के नियम 8(6) के परन्तुक के साथ पठित वित्तीय आस्तियों का प्रतिभृतिकरण और पुनर्गठन तथा प्रतिभृति हित का प्रवर्तन अधिनियम, 2002 के अधीन आम लोगों को और विशेष रूप से कर्जदार(रों), बंधककर्ता(ओं) और गारंटर(रों) को यह नोटिस दिया जाता है कि नीचे वर्णित अचल सम्पत्ति जो प्रतिभूत लेनदार के पास बंधक / प्रभारित है, का कब्जा, प्रतिभूत लेनदार के प्राधिकृत अधिकारी द्वारा लिया गया है, को "जहाँ है, जैसा है", "जो है, जैसा है", और "जो कुछ भी है" के आधार पर नीचे निम्नवर्णित कर्जदार(रों), बंधककर्ता(ओं) और गारंटर(रों) को प्रत्यामृत – दाता बैंक ऑफ बड़ौदा से – प्रतिमृत लेनदार की नीचे वर्णित रुपए की बकाया राशि की वसूली हेतू नीचे वर्णित दिनांक को बेचा जाएगा। कर्जदार(रों), बंधककर्ता(ओं)

₹	र्त. का नाम एवं पता	(बैंक ऑफ बड़ौदा द्वारा बंधक)	યુક્ત વવતવા	प्रारंभ समय से अंतिम समय तक	३. न्यूनतम बोली वृद्धि राशि रु.	(रघनात्मक/ नाातक)	समय		
	<u>और:</u> अमन पैलेस, एनएच—24, पिलखुवा, जिला— हापुड़, यूपी— 245304 श्री मनीष चौघरी पुत्र स्वर्गीय घीरज सिंह, (गारंटर) 109, सर्वोदय नगर, अमर पैलेस, पिलखुवा,	का हिस्सा, वर्तमान में नगरपालिका सं. 86, मोहल्ला पुरा, पिलखुवा, नगर पालिका की स्थानीय सीमा के अंतर्गत, पिलखुवा, परगना बासना, तहसील धौलाना, जिला हापुड़, भूतल क्षेत्रफल 66. 72 वर्ग मीटर और प्रथम तल क्षेत्रफल 150.50 वर्ग मीटर यह सम्पत्ति श्री सुधीर गर्ग के नाम पर है।	करोड़ पदंह लाख पिचासी हजार नी सौ छिहत्तर और पैसे नौ मात्र) और दिनांक 31.03.2021 से ब्याज एवं	अपराह 02.00 बजे	आरक्षित मूल्य रु. 95,00,000/- ईएमडी रु. 9,50,000/- और बोली বৃद्धि राशि रु 50,000.00	संपत्ति सांकेतिक कब्जे में है और बैंक संपत्ति को सांकेतिक रूप से नीलामी क्रेता को सौंप देगा			
	बिकी के विस्तृत निरामों और शर्तों के लिए कपरा बैंक की वेबसाइट अर्थात https://www.bankofbaroda.in/e-auction.htm and online auction nortal https://baanknet.com में टिए गए जिंक को देखें।								

ज्ञात भार के साथ

बिक्रों के विस्तृत नियमा और शता के लिए, कूपया बेक का वेबसाइट अथात् https://www.bankofbaroda.in/e-auction.htm and online auction portal https://baanknet.com मादए गए लिक का देख। इच्छुक बोलीदाता प्राधिकृत अधिकारी, श्री सरोज कुमार, मुख्य प्रबंधक, आर ओ एस ए आर बी, ईस्ट दिल्ली, मो. 7043249474 से संपर्क करें।

दिनांक : 28.08.2025, स्थान : नई दिल्ली प्राधिकृत अधिकारी, बैंक ऑफ बड़ौदा

## वंदे भारत एक्सप्रेस में बढ़ाए गए डिब्बे

जनसत्ता ब्यूरो नई दिल्ली, 28 अगस्त।

भारतीय रेलवे ने यात्रियों की बढ़ती मांग को देखते हुए सात वंदे भारत ट्रेनों में डिब्बों की संख्या बढ़ाने का फैसला लिया है। इस निर्णय से उक्त ट्रेन में सफर करने वाले यात्रियों के पास अतिरिक्त सीट की सुविधा उपलब्ध होगी।

रेल मंत्रालय के अनुसार ट्रेनों में क्षमता के आधार पर वंदे भारत सेवाओं में बड़ा बदलाव करने की योजना बनाई गई है। वित्तीय वर्ष 2025-26 (31 जुलाई 2025 तक) के आंकड़ों को देखते हुए कई ट्रेनों में डिब्बे बढ़ाए जाएंगे। साथ ही पुराने डिब्बों का उपयोग नई सेवाओं के लिए किया जाएगा। फैसले के तहत मौजूदा तीन सोलह डिब्बे वाली वंदे भारत ट्रेनों को बीस डिब्बों में बदला जाएगा। जबकि चार आठ डिब्बे वाली वंदे भारत ट्रेनों को सोलह डिब्बों में उन्नयन

इन बदलावों के बाद मुक्त हुए डिब्बों का उपयोग नई वंदे भारत ट्रेनों के संचालन में किया जाएगा। 20 डिब्बों वाली कई वंदे भारत ट्रेन लांच करने के लिए जबिक 16 डिब्बों वाली एक ट्रेन विस्तार के लिए उपलब्ध होगी।अधिकारियों के अनुसार इस फैसले से यात्रियों को काफी लाभ होगा। इन मार्गों पर ज्यादा सीटें उपलब्ध होंगी। लंबी इंतजार सूची से भी राहत मिलेगी। साथ ही जिन मार्ग पर नई वंदे भारत सेवाएं शुरू होंगी।





पंजीकृत कार्यालयः एनएचपीसी कार्यालय परिसर, सैक्टर-33, फरीदाबाद-121003 (हरियाणा)

ई—मेल: nhpc.jpcl@nhpc.nic.in, ईपीएबीएक्स न.: 0129-2588110 / 2588500 वेबसाइटः www.nhpcindia.com

वीडियो कॉन्फ्रेंस (वीसी)/अन्य ऑडियो विजअल साधनों (ओएवीएम) के माध्यम से एनएचपीसी लिमिटेड के साथ जलपावर कॉपौरेशन लिमिटेड के समामेलन के लिए आयोजित होने वाली इकिटी शेयरधारकों की बैठक (बैठक) और ई-वोटिंग के संबंध में सचना

सदस्यगण कृपया ध्यान दें कि कारपोरेट कार्य मंत्रालय (एमसीए) के दिनांक 18 जून, 2025 के स्पष्टीकरण पंत्र के साथ पिठत दिनांक 22 मई, 2025 के आदेश (एमसीए आदेश) के अनुसरण में और कंपनी अधिनियम, 2013 (अधिनियम), उसके अंतर्गत बनाए गए नियमों और भारतीय प्रतिभृति और विनिमय बोर्ड (सेबी) (सूचीबद्धता बाध्यताएं और प्रकटीकरण अपेक्षाएं) विनियम, 2015 (एलओडीआर) के सभी लागू प्रावधानों, एमसीए द्वारा जारी दिनांक 19 सितंबर, 2024 के सामान्य परिपत्र संख्या 09/2024 और तत्सबंधी अन्य परिपत्रों और सेबी परिपत्र संख्या सेबी / एचओ / सीएफडी / सीएफडी-पीओडी-2 / पी / सीआईआर / 2024 / 133 दिनांक 03 अक्टूबर, 2024 के अनुपालन में एनएचपीसी लिमिटेड के इक्विटी शेयरधारकों की बैठक सोमवार दिनांक 29 सितंबर, 2025 को दोपहर 12:30 बजे (भारतीय समयानुसार) वीडियों कॉन्फ्रेंस (वीसी) / अन्य ऑडियो-विजुअल साधनों (ओएवीएम) के माध्यम से आयोजित की जाएगी, जिसे कंपनी के पंजीकृत कार्यालय में आयोजित माना जाएगा। इस बैठक का उद्देश्य एनएचपीसी लिमिटेड (ट्रांसफेरी कंपनी) के साथ जलपावर कॉर्पोरेशन लिमिटेड (ट्रांसफरर कंपनी) और उनके संबंधित शेयरधारकों और लेनदारों के बीच समामेलन की योजना पर विचार करना और यदि उचित हो तो संशोधन या बिना संशोधन के साथ अनुमोदित करना है।

2. एमसीए के आदेशों और सूसंगत परिपत्रों के अनुपालन में, बैठक की सूचना केवल इलेक्ट्रॉनिक मोड के माध्यम से 31.03.2024 अर्थात एमसीए द्वारा निर्धारित कट—ऑफ तिथि के सदस्यों को भेजी गई है जिनके ई—मेल पते कंपनी/रजिस्टार और शेयर ट्रांसफर एजेंट (आरटीए) / डिपॉजिटरी प्रतिभागी (डीपी) के पास पंजीकृत हैं। बैठक की सचना कंपनी की वेबसाइट www.nhpcindia.com स्टॉक एक्सचेंजों अर्थात बीएसई लिमिटेंड की वेबसाइट www.bseindia.com और नेशनल स्टॉक एक्सचेंज ऑफ इंडिया लिमिटेड की वेबसाइट www.nseindia.com पर, और ई-वोटिंग सेवा प्रदाता अर्थात मैसर्स केफिन टेक्नोलॉजीज लिमिटेड (केफिन) की वेबसाइट https://evoting.kfintech.com पर भी उपलब्ध है। 3. सदस्यों को एतद द्वारा सुचित किया जाता है किः

क. उपर्युक्त प्रावधानों और एमसीए परिपत्रों और 22 मई, 2025 के एमसीए आदेश के अनुपालन में, कॅंपनी ने 31.03.2024 (अर्थात एमसीए द्वारा निर्धारित कट—ऑफ तिथि) के सभी सदस्य, जिनके ई-मेल पते कंपनी / डिपॉजिटरी / आरटीए के पास पंजीकृत हैं को स्पष्टीकरण के साथ बैठक की सूचना ("सूचना") की इलेक्टॉनिक प्रतियों को इलेक्टॉनिक मोड के माध्यम से भेजने का कार्य परा कर लिया है।

मेसर्स केफिन द्वारा उपलब्ध कराई गई ई—वोटिंग सविधा का उपयोग करके इलेक्ट्रॉनिक माध्यम

अर्थात बैठक से पहले रिमोट ई—वोटिंग और बैठक के दौरान ई—वोटिंग से बैठक में पारित किए जाने वाले प्रस्ताव(वों) पर मतदान करने के लिए कंपनी अपने सदस्यों को सविधा प्रदान कर रही है। वी.सी. / ओ.ए.वी.एम. के माध्यम से बैठकों में शामिल होने. बैठकों से पहले रिमोट ई—वोटिंग के माध्यम से या बैठकों के दौरान ई-वोटिंग के माध्यम से वोट डालने के तरीके के बारे में विस्तत अनुदेश बैठकों की सचना की टिप्पणियों में दी गई हैं।

केवल वे सदस्य जिनके नाम कट—ऑफ तिथि अर्थात सोमवार, 22 सितंबर, 2025 के अनसार कंपनी के सदस्यों के रजिस्टर में या डिपॉजिटरी भागीदार(रों) द्वारा बनाए गए लाभकारी स्वामियों के रजिस्टर में दर्ज हैं. वे बैठक के दौरान रिमोर्ट ई-वोटिंग और ई—वोटिंग द्वारा अपने वोट डालने के पात्र हैं;

रिमोट ई-वोटिंग की अवधि गुरुवार, 25 सितंबर, 2025, सुबह 9:00 बजे (भारतीय समयानुसार) से शुरू होकर रविवार, 28 सितंबर, 2025, शाम 5:00 बजे (भारतीय समयानुसार) को समाप्त होगी। रविवार, 28 लितंबर, 2025 को शाम 5:00 बजे (भारतीय समयानसार) के बाद रिमोट ई-वोटिंग की अनमति नहीं होगी।

कोई सॅदर्स रिमोट ई-वोटिंग के माध्यम से ॲपने मतदान के अधिकार का प्रयोग करने के बाद भी वीसी /ओएवीएम सविधा के माध्यम से बैठक में भाग ले सकता है. लेकिन उसे बैठक में दोबारा मतदान करने की अनुमति नहीं दी जाएगी:

कोई भी व्यक्ति, जिसने शेयर अर्जित किए हैं और सचना के प्रेषण के बाद कंपनी का इक्विटी शेयरधारक बन गया है और जो कट—ऑफ तिथि के अनुसार पात्र शेयरधारक हैं.

वह ई—वोटिंग सेवा प्रदाता. अर्थात मेसर्स केफिन टेक्नोलॉजीज लिमिटेड (केफिन) से https://evoting.kfintech.com पर यूजर आईडी और पासवर्ड प्राप्त कर सकता है। मेसर्स ए. कौशल एंड एसोसिएट्स, कंपनी सेक्रेटरीज, नई दिल्ली के श्री अमित कौशल (सदस्यता संख्या एफ 6230, सीओपी संख्या 6663) और उनकी अनुपर्श्थित में श्री आलोक

कुमार त्रिपाठी (सदस्यता संख्या ए 27448, सीओपी संख्या 13447), ई.मेल पताः aka\_pcs@yahoo.com को संपूर्ण ई-वोटिंग प्रक्रिया को निष्पक्ष और पारदर्शी तरीके से संचालित करने के लिए स्क्रूटिनाइज़र नियुक्त किया गया है। ज. जिन सदस्यों को नोटिस प्राप्त नहीं हुआ हैं, वे nhpc.jpcl@nhpc.nic.in पर लिख सकते हैं

और ईमेल द्वारा इसे प्राप्त कर सकते हैं या कंपनी की वेबसाइट से इसे डाउनलोड कर सकते हैं। इलेक्ट्रॉनिक माध्यम से ई-वोटिंग के संबंध में किसी भी प्रश्न के मामले में, आप

https://evoting.kfintech.com के डाउनलोड अनुभाग में उपलब्ध शेयरधारकों के लिए अक्सर पूछे जाने वाले प्रश्न (एफएक्यू) और शेयरधारकों के लिए ई-वोटिंग उपयोगकर्ता पुस्तिका देख सकते हैं या टोल फ्री नंबर: 1800-309-4001 पर कॉल कर सकते हैं या einward.ris@ kfintech.com पर अनुरोध भेज सकते हैं। सदस्य ई-वोटिंग से संबंधित प्रश्नों / शिकायतों, यदि कोई हो, के समाधान के लिए केफिन

टेक्नोलॉजीज लिमिटेड के वरिष्ठ प्रबंधक श्री एन. श्याम कुमार से संपर्क संख्या 040-67162222 या ई-मेल आईडी: einward.ris@kfintech.com पर संपर्क कर सकते हैं। सदस्यों से अनुरोध है कि वे बैठक की सूचना में दिए गए सभी टिप्पणियां विशेष रूप से बैठक में शामिल होने के अनुदेश, रिमोट ई-वोटिंग के माध्यम से वोट डालने का तरीका तथा बैठक के

दौरान ई—वोटिंग के बारे में ध्यानपूर्वक पढें। उपरोक्त सूचना कंपनी के सभी सदस्यों के लाभ के लिए जारी की जा रही है और यह अधिनियम तथा एमसीए और सेबी द्वारा जारी परिपत्रों के अनुपालन में है।

एनएचपीसी लिमिटेड के लिए और उसकी ओर से

(अमित गुप्ता) दिनांक: अगस्त 28, 2025 स्थान : फरीदाबाद प्राधिकृत हस्ताक्षरकर्ता !!शेयरधारक ध्यान दें!!

1. जिन शेयरधारकों ने अभी तक अपना केवाईसी अद्यतन नहीं किया है, उनसे अनुरोध है कि वे केवाईसी-पैन (आधार से लिंक), पिन कोड के साथ पता, बैंक विवरण, नामांकन, मोबाइल और ईमेल

आईडी को डीपी (इलेक्ट्रॉनिक होल्डिंग के मामले में) / आरटीए (भौतिक होल्डिंग के मामले में) के माध्यम से अद्यतन करें। 2. जिन शेयरधारकों का अंतरण अनुरोध दस्तावेजों / प्रक्रिया / या अन्यथा के कारण दिनांक 01.04.2019

से पहले अस्वीकृत/वापस कर दिया गया/नहीं लिया गया और जो दिनांक 31.03.2021 तक अंतरण का अनुरोध पुनः दर्ज नहीं कर सके, उनसे अनुरोध है कि वे दिनांक 06.01.2026 तक कंपनी के रजिस्ट्रार एवं शेयर ट्रांसफर एजेंट (आरटीए) के पास इसे पुनः दर्ज करा दें।

3. जिन सदस्यों ने पिछले वर्षों के अपने लाभांश वारंट भुनाए नहीं हैं, उन्हें सलाह दी जाती है कि वे अपने डीपी (डीमैट रूप में रखे गए शेयर (रो) के मामले में) के साथ अपने बैंक खाते का विवरण अपडेट करें या आरटीए (भौतिक रूप में रखे गए शयर (रों) के मामले में) से संपर्क करें। बैंक खाता विवरण अपडेट करने के बाद, सदस्य इलेक्ट्रॉनिक मोड के माध्यम से अपने अप्रदत्त लाभांश को जारी करने के लिए

आरटीए / कंपनी से संपर्क कर सकते हैं। 4. अपने अप्रदत्त लाभांश (शों) का दावा करें, ताकि निम्न परिस्थितियों से बचा जा सकें:

विनिधानकर्ता शिक्षा और संरक्षण निधि प्राधिकरण (आईईपीएफ) को किसी भी अप्रदत्त / अदावाकृत लाभांश का हस्तांतरण, जो 7 वर्ष की अवधि के लिए अप्रदत्त या अदावाकृत रहा हो; आईईपीएफ प्राधिकरण को उन शेयरों का हस्तांतरण जिनके संबंध में लगातार 7 वर्षों या

उससे अधिक समय तक लाभांश का भूगतान या दावा नहीं किया गया है।

(अधिक जानकारी के लिए कृपया कंपनी की वेबसाइट www.nhpcindia.com का अवलोकन करें)

epaper.jansatta.com

بارشیں گھم جانے

شمیر پولیس اور سیکورٹی فورسز نے بھی لوگوں کو بیاو

کارروائیوں کے دوران محفوظ مقامات پراحتیاطی تدابیر

کے تحت منتقل کیا تھا۔اس دوران بدھ سے بارشوں کا

سلسل کھم جانے کے بعد جہال اوگوں نے راحت کی

سانس کی ہے وہی دوسری جانب ندی نالوں اور دریامیں

تلط آب میں کی ریکارڑ موئی۔ پانی کی سط میں کی درج

ہونے کے ساتھ ہی بہاں لوگوں نے واپس اپنے اپنے

گاؤں اور گھرول کی جانب جانا شروع کیا ہے ان

لوگوں کو گزشتہ روزاحتیاط کے طوریباں سے نتقل کیا گیا

تھا۔ تاحال یانی میں تفاوت اور موسم میں بہتری کے

باعث اب تك سلاب كالمكاني خطره تقريباً ثل كياب

بجول وتشمير مين يوثى مين برعلاقے خاص كر جمول

میں انتظامیہ بوے پیانے پر متحرک ہے جہال انہوں

نے لوگوں کو امداز نقصان کا جائزہ اور باز آبادی کاری

کے لئے اقد امات شروع کئے ہیں۔اس دوران جموں و

شمیرے ویزراعلیٰ نے بہاں ایک میٹنگ کی صدارت

کی ہے جس میں انہوں نے مختلف چیزوں کا جائزہ لیا

ب انبول نے بتایا 2014 کے سااب سے ہم نے کیا

سکھا ہے۔ اور اب تک اس حوالے سے کیا اقدامات

ٹھائے گئے جیں انبول نے کہا اس وقت 8روز بعد

ڈوب گئے اور آج صرف 2روز میں ہی خطرہ لاحق ہوا

ہے ۔انہوں نے کہا اس میٹنگ ان تمام چزوں کا

جائزہ لیا جائے گا اور کب تک ہم ڈر کے سائے میں

زندگی گزاریں گے انہوں نے کہا اس حوالے ہے اگر

کسی جگہ کوتا ہی ہوئی تو ہم اس بارے میں بہتر کرنے کی

کوشش کریں گے مصوبائی کمشنت نے بھی ایک پرلیں

کانفرنس میں کشمیر کے لوگوں کے بہادری کی تعریف

لريے ہوئے كہا كەلوگوں جس طرح صورتحال كوسنجالا

وہ قابل تعریف ہے ۔انہوں نے کہا مون سون

کیمز بد15 دن مشکل ہے جس دوران جمیں محاط رہے

کی ضرورت ہے۔ وی او آئی کے مطابقمر کزی وزیر

ڈاکٹر جتندر سنگھ نے جعرات کو بتایا کہ محکمہ موسمیات کی

ناز ہ ترین رپورٹ کے مطابق جموں و تشمیر میں گزشتہ

دنوں کی شدید بارشوں کے بعد آج موسم میں بہتری آئی

ے۔ انہوں نے کہا کہ بدھ کو جاری کیا گیا "ریڈ کلر

وارننگ" اب كم جوكر " يلوكلر وارننگ" تك محدود كرويا

گیاہے۔وائس آف انڈیا کے مطابق انہوں نے اپنے

ايك سوشل ميذيا بوسك من كهاك بدايك تعلى بخش

اطلاع ہے۔آج اور کل جموں، ادھم، راور ڈوڈہ کے

چند علاقول میں کہیں کہیں بھاری بارش (7 سے 11

سینٹی میٹر فی 24 گھٹے) ہو سکتی ہے، کیکن مجموعی طور پر

موسم بہتر ہے اور 29 اگست سے پورے جمول و تشمیر

میں مزید بہتری آئے گی۔بدھ کولیفٹینٹ گورزمنوج

سنہانے سلاب اور لینڈ سلائیڈ کی صور تعال کے پیش نظر

يك اعلىٰ تنظى اجلاس طلب كيا تخا، جس ميں ريسكيو اور

بلیف آپریش کا جائزہ لیا گیا۔ انہوں نے حکام کو

ہرایت دی کہشیمی علاقوں میں مقیم لوگوں کوفوری طور پر

محفوظ مقامات پر منتقل کیا جائے اور بحلی مصحت، صاف

پانی، راشن اور مواصلاتی نظام جیسی بنیادی سبولیات کو

رجیجی بنیادوں پر بحال کیا جائے۔اس دوران ڈوڈ وضلع

میں شدید بتاہی کے باعث کئی رہائش خاندان محفوظ

مقامات پر منقل ہو گئے ہیں۔ ایک مقامی شہری کنیش

لمار، جس كامكان عليه بين دب كيا، في بتايا: " \* رات

تقریباً و هائی سے تین بج کے درمیان زور دار آواز

سنائی دی۔ تھوڑی در بعد بہت ساملبہ ینچ آیا اور ہمارا

سارا گھر تباہ ہو گیا۔ہم نے بمشکل اپنی جان بیائی اور

ب سی دوسرے کے گھر میں پناہ لی ہے۔ادھر کٹرا کے

قریب والده رویا (ویشنو دیوی) مندر کے رائے آوھ

کواری کے مقام پرمنگل کی دو پہرتین بجے کے قریب

شدید بارشوں کے باعث برالینڈ سلائیڈ ہوا،جس میں30

ے زائدافراد جال بحق اور 20 زخی ہوئے۔ جمول وکشمیر میں

ر يفك مينجمنث اورعقيدت مندول كي سبوليت كوالإلين

زجیح قرار دیا۔اُنہوں نے پارکنگ کے مناسب

انظامات متعین ٹریفک روٹس کی پابندی مشل خدمات

کی فراہمی اورعقیدت مندول سے زائد کرایہ وصول

لرنے ہے روکنے کے لئے کرایہ کے سخت ضا بطے کی

ضرورت پر زور دیا۔ اُنہوں نے کہا، 'اوگوں کودرگاہ

معزت بل تك يبنيخ من كوئى وقت نبيس مونى حاسي

رُانسپورٹ کا اِنظام، آرام دہ، با قاعدہ اور آسانی ہے

وستياب مونا حاسي ـ "عمر عبدالله في حفاظتي إنظامات

ك حوال عدم ووخواتين يوليس المكارول كي نمايال

موجودگی کویقینی بنانے پرزور دیا تا کہ لوگوں میں تحفظ کا

حساس پیدا ہواورکسی ناخوشگوار واقعے کوروکا جاسکے۔

انہوں نے حساس علاقوں میں خواتین پولیس کی معقول

تعیناتی کی بدایت بھی دی۔ اُنہوں نے محکمہ بجلی کو بدایت

ری که عیدمیلاد کے موقعہ پر بالقطل بحلی فراہم کی جائے

اور بنگامی حالات سے نمٹنے کے لئے جزیٹروں کو تیار

رکھا جانا چاہے۔وزیرا علیٰ نے صفائی ستحرائی کے

حوالے سے بھی زور دیتے ہوئے کہا کہ نے موبائل

الوائك يونول كا استعال كيا جائے، صفائي عملے كى

ستقل تعیناتی کویقینی بنایا جائے اور درگاہ کے اردگرو

مفائی کا خاص خیال رکھا جائے۔ أنہوں نے كسى بھى

بنگامی صور تحال سے خفنے کے لئے أى واٹر مگ پميول،

ايمبولينس، فائر نيندُرز، جيلته كلينك اور سيندُ بالي

میتالوں کو ہمہ وقت تیار رکھنے کی ہدایت

دی۔ أنہوں نے رضا كار تظیموں اور این جي اوز كي

مرگرمیوں کومنظم طریقے سے انجام دینے کی ضرورت پر

جى زوردىيا اوركها كەكھانے، يانى اوردىگر خدمات فراہم

ارنے والے میں متعین جگہوں پر لگائے جا عیں تا کہ

رش اورآ مدورفت میں رُكاوث پيداند موعم عبدالله نے

يه بحى بدايت دى كه صرف حضرت بل بى نبيس بلكه شهر

کے دیگراہم زیارت گاہیں جسے جناب صاحب صورہ،

آ ثارشريف كلاشپوره اور ديگراجم ندجبي مقامات يرجمي

يكسال إنتظامات كئے جائيں تاكه تمام عقيدت مندول

كو يكسان سبوليات اور حفاظتي اقدامات ميسر

ہوں۔اُنہوں نے پینے کےصاف یانی کی وافر فراہمی کو

نینی بنانے اور پلیک ٹرانسپورٹ کی مناسب دستیالی پر

جمی زور دیا۔ اِس کے علاوہ فوڈ سیفٹی ڈیمیار ثمنٹ کو

کھانے ینے کی افیا کے معیار اور حفظان صحت کو برقرار

کنے کے لئے باقاعدہ چیکنگ کرنے کی ہدایت وی

ائی۔ سے قبل ضلع تر قیاتی کمشنر مری مگر، ایس ایس

نی سری محمراور محکموں کے سربراہان نے وزیراعلیٰ کو بجلی،

ئت، أدويات، پيرا ميڙيكس، موبائل صفائي يونۇل

اور یارکگ سرولیات سمیت کے گئے انظامات کے

بارے میں جانکاری دی۔میٹنگ میں مشیر وزیر اعلیٰ

بارش اورلینڈسلائڈ میمبلوکین کی تعداد 4 موگئی ہے۔

وز براعلی عمر عبداللہ نے



بخارسٹ، رومانیہ میں ایک لانچ ایونٹ کے دوران ایک خاتون ہواد بئی پورا80 سیریز کے اسارٹ فون کی جانچ کررہی ہے۔PSI

## شان کے 60 سال: حاجی پیر کی جنگ: (فوجیوں کی بہادری کوخراج تحسین پیش کرتے ہوئے ، کیساتھ عوام کی دلی شرکت)



ایک ور چؤل سینڈ آ رٹ فلم تھی، اس کے علاوہ آ رمی براس بینڈ کے بہادر ترانے مقامی لوگوں کی پر جوش ثقافتی پر فارمنس کے بعد پیش کیے گئے اور آخر میں اس تقریب کا اختام مقامی بینڈ سڑنگس آف بار ہمولہ کی پرفارمنس کے ساتھ ہوا۔ مجموعی طور یر، اس تقریب نے حاجی پیرآ پریشن کی میراث کا احر ام کرتے ہوئے ہندوستانی فوج اور شہر یوں کے درمیان تعلقات کو مضبوط كرتے ہوئے جدد ہائيوں كى بہادرى اور قربانيوں كوشليم كيا۔

سرى نگر 8 2 اگستة 202 (راست): حاجى پيركى جنگ جمول وتشميريل 1965 كى ياك بھارت جنگ كروران موئى تقى يقر فيا 600, 8فكى بلندى يرواقع بددره سريجبك اجميت كاحامل تفاكيونكداس ياكتان مسلح حمله آورول کی تشمیر میں دراندازی کیلئے استعال کرر ہاتھا۔ آپریشن6 2 اگست 1965 كو بھارتى فوج نے ياس پر قبضة كرنے كے كام كے ساتھ شروع كيا تھا۔ انتہائی ناہموار علاقے ،خراب موسم اور مخالفوں کی سخت مزاحمت کے باوجود، ہندوستانی فوجیوں نے غیر معمولی عزم اور ہمت کا مظاہرہ کیا اور جرات مندانہ حملے میں چنجر ڈویژن کے دستوں نے 8 2 اگستۂ 6 19 کو حاجی پیریاس پر قبضه کرلیا۔ بیر جنگ عسکری تاریخ میں جرائت اور بہادری کی ایک روش مثال ہے۔ بھارتی فوج کی چنار کور نے رام یور، ہار ہمولہ میں حاجی پیریاس پر قبضے کی 6 ویں سالگرہ کی یاد منائی۔سنگ میل کی تقریب کی صدارت چنارکور کمانڈر، جی اوی، ڈگر ڈوبژن نے کی اور اس موقع کی تاریخی اہمیت کواُ جا گر کرتے ہوئے متاز جنگی سابق فوجیوں نے ان کے اہل خانداورسول معززین کے ساتھ شرکت کی۔ بارہمولہ شہراور دریائے جہلم کو د کھتے ہوئے چیتا پوسٹ پرتر نگالہرایا گیا اور ایک پروقار تقریب میں خنجر ڈویژن کے بہادر فوجیوں کوخراج عقیدت پیش کیا گیا جنہوں نے افسانوی حلے میں حصہ لیا۔ سابق فوجیوں نے اپنی خدمات کی کہانیاں اور متاثر کن یادیشیئرکیں ۔ تقریبات کی خاص بات مشہورآ رشٹ شری سدھا کا نت کی

بروفيسر قمراعظم ہاشی جیسے اساتذہ فخر ملک وقوم ہیں۔ بابا

صاحب بهيم راؤامبية كربهاريو نيورشي مظفريور كي خوش

نصیبی ہے کہ اسے قمر اعظم ہاشی جیسا استاد ملا۔ان

خیالات کا اظہار بابا صاحب بھیم راؤ امبیڈ کر بہار

یو نیورٹی مظفر پور کے وائس چانسکر پروفیسر ڈاکٹر دنیش

چندررائے نے شعبۂ اُردو کے زیراہتمام منعقدہ یک

روزه سمینار بعنوان "پروفیسر قمراعظم ہاشی: کلاسکی ور ث

اور جدید شعور کی ہم آ ہنگی'' کے افتتاحی سیشن میں

خطاب کرتے ہوئے کیا۔ انھوں نے کہا کہ این

اساتذہ کے کارناموں کو یا در کھنے والی قوم ہمیشہ زندہ رہتی ہے۔ پروکرام کا

آغاز شعبہ کے طالب علم غلام غوث کی تلاوت کلام یاک سے ہوا۔ شعبہ کی

طالبات زینب یاسمین ،شبستال پروین ،شابنه پروین ،زرینه پروین اورنور

سلمہ نے یو نیورٹ کل گیت پیش کیا۔ساشوت شیام اور ابھیشیک کمار تبلا

اور ہارمونیم کے ساتھ کل گیت میں شامل ہوئے۔صدر شعبہ اُردو پروفیسر

سيدآل ظفرنے استقباليد كلمات اور موضوع كا تعارف پيش كرتے ہوئے

کہا کہ پروفیسر قمراعظم ہاتمی کی تدریبی بحقیقی اور صحافتی خدمات نا قابل

فراموش ہیں۔آج ان کی یاد میں یک روز ہ قومی سمینار کا انعقاد کیا جارہا

ہے جواردو کی موجودہ اور آنے والی نسلوں کے لیے قمراعظم شناسی میں

معاون ثابت ہوگا۔انہوں نے یروگرام کی سریری کے لیے واس حاسلر

يروفيسرونيش چندررائ كابطورخاص شكريدادا كيا-اس موقع يريروفيسر تنو

## پروفیسر قمراعظم ہاشمی جیسے اساتذہ برسول میں پیدا ہوتے ہیں: پروفیسر دنیش چندررائے شعبهٔ اردوبهاریو نیورشی مظفریور میں قمراعظم ہاشمی پرایک روز هسمینار کاانعقاد مظفریور 28 اگست (پریس ریلیز)



تاثرات کا اظہار کرتے ہوئے سمینار کے انعقاد پرصدر شعبہ کردواور تمام اساتذہ کومبار کباد پیش کی کلیدی خطبہ پیش کرتے ہوئے سابق صدر شعبہ اردوللت نارائن متھلا یو نیورٹی پروفیسررٹیس انور نے پروفیسر قمراعظم ہاتھی ے اپنے دیرینه مراسم پر روشنی ڈالی۔ انہوں نے کہا قمراعظم ہاشی اردو کے ا يك عظيم سيد سالار تنے \_ حطبه صدارت پروفيسر فاروق احمد لفي سابق صدر شعبۂ اردوبابا صاحب بھیم راؤامبیڈ کر بہار یو نیورش نے پیش کیا۔انہوں نے کہا کہ پروفیسر قمراعظم ہاشی ایک ایماندار بحتی اوراصول پینداستاد تھے۔انہوں نے تدریس کے بیشے کو ہمیشدا پنانصب العین اور عبادت سمجھا۔افتتاحی سیشن کی نظامت سائق صدر شعبۂ اردو بابا صاحب ہیم راؤامبیڈ کر بہار یو نیورٹی پروفیسر محد حامدعلی خال نے کی جبکہ کلمات تشکر شعبہ کے استاد بروفیسر محبوب اقبال نے ادا کیے ۔ پہلے تلنیکی سیشن میں زینب یاسمین، ڈاکٹر صابرین خاتون، پروفیسر ابومنور گیلائی (سابق پریار کی کا این از این ایل ایس ایس کانی مظفر پور) نے اپ صدر شعبه اردو، باباصاحب جیم را دَامبیدُ کر بهار یو نیورش)، بروفیسرسید

حسن عباس (سابق صدر شعبة فارى، بنارس ہندو یو نیورٹی، وارانسی ) اور ڈاکٹر زین رامش (صدرشعبهٔ اردوونو با بھاوے یو نیورٹی، ہزاری باغ) نے پروفیسر قمر اعظم ہاشی کی شخصیت اور فَن پراپ مِرَّال فَدرمقال لِي پُش کيے۔ وَاکثر جلال اصغرفريدي نے ''عظمت قمر'' سےعنوان ہے ايک ظم پيش کی۔اسپيش کی صدارت فخر الدين عارفي اوريروفيسرركيس انورنے فرمائي جبدیل مارس رو پردید سرد جبد نظامت کا فریضه پردفیسرمظهر کبریا صدر شعبهٔ اردو، ج برکاش یو نیورش چهپره نے انجام دیا۔ دوسرے علیکی سیشن میں عذرانیم، ڈاکٹرمبشرہ صدف (صدرشعبہ آردوایم ڈی ڈی ايم كألج مظفريور)، كامران غني صبا (شعبه أردو نتیشور کالج مظفر پور)، ڈاکٹر حسن رضا (صدر شعبۂ اردوارڈی ایس کالج، مظفر پور)، پروفیسر مظهر کبریا (صدر شعبۂ اردو، سے پرکاش بونیورٹی چھیرہ)اورمشہورافسانہ نگارفخرالدین میدر به بهرای در این میدارت پروفیسر عارتی نے مقالے پیش کیے۔صدارت پروفیسر سیدھنعباس اور ڈاکٹر زین رامش نے فرمائی جبكه نظامت كا فريضه يروفيسر محد حامدعلي خال نے انجام دیا۔اختامی اجلاس میں پروفیسرسید حسن عباس ، ڈاکٹر ایس ایم رضوان اللہ ندیم (سابق صدر شعبهٔ اردو، للت نارائن متھلا یو نیورٹی) اور ڈاکٹر امان اللہ نے اپنے خطاب میں سمینار کے کامیاب انعقاد پر منتظمین کو میار کباد چیش کی اورانہوں نے پروفیسر قرمراعظم شریع سرعل اِثْنی کی علمی واد کی خدمات پرسیر حاصل گفتگو کرتے ہوئے اینے رشتے کی وضاحت بھی کی۔ آخر میں صدر شعبۂ اردو پروفیسر سید آل ظفر نے واکس چانسلر اور تمام مہمانوں اور سامعین کاشکر میادا کرتے ہوئے پروگرام کے اختام کا اعلان تھی کیا۔انہوں نے کہا کہ شعبہ کی طرف سے آئندہ بھی علمی واد بی محفلوں کا انعقاد ہوتا رہے گا۔ سمینار میں پروفیسرسیدآل تجتبل ڈین کومرس اینڈ مینجنٹ پروفیسر عبدالبرکات، پروفیسر منوج کمار، ڈاکٹر ونود بیشا، ڈاکٹرسیدعباس شاہ، ڈاکٹر امتیاز انصاری

کے علاوہ کثیر تعداد میں اساتذہ، ریسرچ

اسكالرز، طلبه و طالبات اور محان اردوموجود

## جمول شمیر میں سیلاب کے بحران کے درمیان جیؤبنا لائف لائن دیگر مواصلاتی کمپنیوں کے نیٹ ورك رہے ٹھپ



لائف لائن كووزياده محفوظ ركھا۔اس کی وجہ سے سیلاب سے بھل اور سر کیں متاثر ہونے کے باوجود جیو کا زیاده تر نیک ورک چلتا رہا۔ آفت کی اس گھڑی میں دوسرے آپریٹرز کے ہزاروں صارفین بھی انٹرا سرکل

رومنگ سٹم کے تحت جیونیٹ ورک سے جڑے رہے اوراپنے اہل خاند ے دابطہ برقر ارر کھنے میں کامیاب رہے۔ ماہرین کا خیال ہے کہ بید صورتحال ایک سوچی بھی حکمت عملی کا چھٹھی۔ جیونے پہلے ہی اضافی انتظامات،مضبوط انفراسر کچراورمستقل بیک بون کوریڈور پر کام کیا ہے۔اس کی وجہ سے بحران کے وقت اس کا نیٹ ورک معمول کے مطابق چلتا رہا اور ہزاروں خاندانوں کے لیے زندگی کا ذریعہ بن گیا۔ریاست میں جیوٹیم کےعہد بداروں کواس کامیانی کاسبرا دیا جارہا ہے۔ان کی دوراندیشی تنکیکی منصوبہ بندی اور فعال قیادت نے اس بات کو بھینی بنایا کہ بحران کے دوران خد مات میں خلل نہ پڑے۔ تباہی کی اس گھڑی نے ایک بار پھر ثابت کیا کہ دوراندیتی اور مضبوط تکنیکی انفراسٹر کیجرنہ صرف سہولت بلکہ بقاء کا ذریعہ بن جاتا ہے۔ حاليه طوفاني سيلاً ب نے نظام زندگی درہم برہم کردی۔مرکیس بہی گئیں، بیلی کی تاریس منقطع ہو گئیں اور مواصلاتی نظام درہم برہم ہو گیا۔ ايئر ثيل، ووڈ افون \_ آئيڈيا اور بي ايس اين امل جيسي زيادہ تر مُثلي کام خدمات کھنٹوں بندر ہیں،جس کی وجہ ہےلوگ اینے اہل خانہ سے رابطہ نہیں کر سکے۔اس تباہی کے درمیان، ریلائنس جیو کا نیٹ ورک فعال ر ہا،جس نے تباہی سے متاثرہ جمول وکشمیراور باہر کھنے ہوئے ہزاروں خاندانوں کو جڑے رہنے میں مدد فراہم کی۔اس سے لوگوں کو اپنے خاندانوں کے ساتھ را لطے میں رہنے اور انخلاء کے منصوبوں اور حفاظتی اقدامات پر تبادلہ خیال کرنے میں مدد ملی۔سری تکر کی ایک رہائتی عائشہ نے کہا کدر بلائنس جیونیٹ ورک کی وجہ ہے میں بارش کے دوران اینے والدين اور بهن بھائيوں كى خيريت جان سكى \_ مجھے نہيں معلوم كه اس کے بغیرہم کیے چل سکتے تھے۔"ماہرین کے مطابق، جیوکا بنیادی نیٹ ورک سٹر ینجگ ٹراسمیشن کوریڈورز پر مبنی ہے، جو قدر تی آفات سے نمٹنے کے لیے بنائے گئے ہیں۔ جب کددوسرے آپریٹرزنے دریاکے کنارے اورسوکوں کے قریب بچھائی گئی فائیر لائٹوں پر زیادہ انھمایہ كيا-جيونے اے مختلف راستول سے جور كرشمريوں كى مواصلانى

ادارے طلبہ کی ہمہ جہت تربیت کا ذریعہ ہوتے ہیں۔ بولنے ، سفنے، یڑھنے اور

لکھنے کے علاوہ ان اداروں میں زندگی گز ارنے کے طریقے ، اپنی بات کہنے اور

ے ۔ یہاں اردوزبان وادب کی تعلیم تمام تر مجوزہ مقاصد اور مکنه محصلہ نتائج

کے حصول کی غرض ہے دی جاتی ہے۔ اردوانشا پر دازی کے علاوہ متعلقہ تقریری

بنانے کی ہر ممکن کوشش کی جاتی ہے۔ای مشن کے تحت بارہ اگست دو ہزار

تچیس کی دو پېراوراڅهار هاگست دو بزار تچیس کی دو پېراسکول کی ساعت گاه میں

منعقد موار ويجيل انقلاب كى حمايت ميس كفرى فيم ميس بطور مسامم جن

،عاطف ،محرشعیب ،تائب ،داود اور احمد امتیاز کے نام شامل ہیں۔اس محفل

نے شرکت کی ۔جب کد اعجاز احمد کوآرڈینیٹر شعبہ فو قائیہ اور زیب معاون

کوآرڈینیٹر شعبہ فو قانیہ بطورمہمان شریک محفل رہے محدر فیق حاجی صاحب

نے مباحثے کے آغاز ہے بل اس کے آواب سے بچوں اور بچیوں کو واقف کرایا

-جبكه زيدلطيف صاحب في مباحثه كى تعريف اوراس كمضمرات سابل

تحفل کوروشناس کیا۔صدرشعبہ اردومحد شفاء الله صدیقی ندوی نے مباحثے کے

انعقاد کی غرض وغایت پر روشی ڈالتے ہوئے کہا کہ دوسروں کے نظریاتی

دوسروں کی باتوں کو سننے اور بھرپور کامیاب

معاشرتی زندگی گزارنے کے ہنرے بھی انھیں

واقف كرايا جاتا ہے۔اعلى اخلاق كےمظاہرے

وادی تشمیر کا ایک فعال معروف اور نتمیری اداره

جمول/سرى نگر\_ 28 اگست 2025 (راست )\_جمول وتشميريين

## '' ویجیٹل انقلاب: رحمت بازحمت'' کے عنوان سے شعبہ اردو جی ۔وی۔ای۔آئی میں شاندار مباحثے کا انعقاد سرى نگر ۲۷ راگست ۲۰۲۵ و (محمد شفاء الله صدیقی رروشنی نیوز )تعلیمی

اختلافات کوتمام تراحترام کے ساتھ گوش گزار کرنااوراینے نظریات وخیالات کو تمام تر معقول دلائل ا ورمتند ثبوت سے مؤید کرکے پیش کرنا' 'مباحثہ '' کہلا تاہے ۔ بیرمباحثہ انسان کو زبائی شعور، تقریری اعتاد، نظریاتی وسعت

سليقة لفتكو، وقت كدرست استعال، موقع كي نزاکت کی تفہیم ،موقع محل شناس کے ہنراور اعلیٰ ظرفی کی تعمتوں سے سرفراز کرتا ہے مطلوبه اوصاف اور ضروری استعداد کے ساتھاس طرح کے پروگراموں میں حصہ لینے ہے اپنی بات کومؤثر انداز میں کہنے کا سلیقہ بھی

انسان میں فروغ یا تا اور دوسرول سے اختلاف رائے کرنے کا ڈھنگ بھی

ر فیع احمد بدری صاحب نے دونوں نشتوں میں کی جانے والی اپنی صدارتی تقریروں میں اس مباحث اور اس سے متعلق امور کی انجام دہی میں حصد لینے والے مدرسین بالحضوص صدرشعبدار دو ،عربی ومطالعد اسلامیات محمد شفاءالله صدیقی ندوی کی خوب حوصله افزائی کی اور صدر شعبه اور ان کے تمام رفقائے کارکومبارکباد بھی چیش کی ۔انہوں نے پروگرام کی افادیت پر روشنی ڈالتے ہوئے اے متعقبل کے حوالے ہے نہایت نفع بخش اور طلبہ اور طالبات کے حق میں تعمیری قرار دیا۔انہوں نے مباحثے کے آ داب وشرا لط برمز پدروشی ڈالتے ہوئے طلبہ اور طالبات کو بیش قیت تقیحتیں بھی فرما نمیں۔ دونوں صدارتی خطابات مخضرضرور رہے تاہم تغیری اور شرکا ومساہمین کے لیے یقیناً کارآ مرے۔ آخر میں صدر شعبہ نے ندکورہ مباحث سے حاصل ہونے والے فوری نتائج پر روشنی ڈالنے کے بعداس کی تیاری اور اس کے کامیاب انعقاد میں اینے (صدرشعبہ کے )معاون رفقائے کارمحدر فیق حاجی، توصیف احمدواني اورزيدلطيف كاشكر بيادا كيااورساعت كأهمين طلبه سأمعين اورطالبات سامعات پریدرسانه نظرر کھنے والے اساتذہ اور استانیوں-مشکور پرستانی،سلیقہ اور،صا - کی کوششوں کو قابل محسین قرار دیا ۔واضح رہے کہ مباحثے کی پہلی نشست میں سامع کے طور برنویں جماعتوں کے طلبہ اور طالبات ساعت گاہ میں دکھائی دیے اور دوسری نشست میں چوشی جماعتوں کے طلبہ اور طالبات نے بطورسامع اور سامعات شرکت کی۔

ذا ئقة اورياؤ ڈر کااستعال کہ وہ کھانے والوں ہے اجزاء کے بارے میں شاذ و

نادر ہی سوال کرتے ہیں۔ ایک شہری نے کہا کہ ہم ذائع بالطف اندوز ہوتے ہیں، لیکن ہمیں کوئی حبیں بناتا کہ کھانے میں کیا جارہا ہے۔ بیناانصافی ہے ک منافع کے لیے صحت سے مجھوتہ کیا جارہا ہے۔ فوڈسیفٹی ڈیار شن کی خاموشی فےعوام کی نارانسکی میں اضافہ کر

جِاوید رانا کی هدایت مكمل سركاري تعاون كي يقين د ہائى كرتے ہوئے كہا كه تمام ضروری کاموں کی بروقت محمیل کے لئے مناسب وسائل اورافرادی توت فراہم کی جائے گی۔

فندس كاغلطا ستعال

۔انہوں نے مزید کہا کہ کیس میں مزید قانونی

کسانوں اور نوجوانوں کو براہ راست روزی روئی سپورث، منریس اضافه، اور مارکیث میس بهتر مسابقت فراہم کرنے میں اہم کرواراواکرتی ہے۔ ڈی تی کیوارہ نے

گیا کہ محکمہ کی جانب سے مختلف اسکیموں کے تحت 29148 مستحقين مين 15,90,05,950 رو پيٽسيم کے جا کیے ہیں جن میں تعلیمی امداد، دائی امداد، معذوری، موت اور جنازے میں مددشامل ہے۔ دریں ا ثنا ہ تعلیمی معاونت تکیم کے تحت 6424 کار کنوں میں زیرالتواءادائیکیوں کے اجراء کے لیے بینک کو 5.83 کروڑروپے کا چیک جاری کیا گیا

داور کریز میں پروکرام کی تخلیق اور ترقی میں مالیاتی اداروں کے فعال لردار کی وضاحت کی۔

آنے جانے کی اجازت نہیں ہوگی پہلے در ماندہ گاڑیوں کوایٹی ایٹی منزلوں تک تنتیخے کی اجازت ہوگی اوراس دوران لوگوں ہے بھی کہا جارہاہے کدوہ جموں سے سرینگر یاسرینگرے جوں آنے جانے کی کوئی کاروائی عمل میں نہیں لائے ،ٹریفک کنٹرول روم کے ساتھ رابط قائم کرنے کے بعد ہی جمول سرینگر شاہراہ پر سفر کریں۔ادھرتاریخی معل شاہراہ پرٹر ایک کی آیدرفت بحال کردی گئی ہے۔

سکول آج تھلیں گے اگت 2025 تک بندر ہیں گے۔ ڈی ایس ای ج نے کہا ہے کہ جمول کے مختلف حصول میں مسلسل اور شدید بارش کا سامنا کرنے کے پیش نظر، خطے میں موسم کی وجہ سے متعدد رکاوٹیں و کیھنے میں آئی ہیں جس نے روزمره کی زندگی او تعلیمی اداروں کے محفوظ کام کونمایاں

وهشت گردگرفتار ایک پستول،ایک پستول میگزین اور 7 زنده نائن ایم ایم راؤنڈزبرآمدہوئے ہیں۔

ستيش شرما كاخراج

، جرأت اورحب الوطني ك أقدار يرقائم رہے كے لئے ميشة تحريك دين رب كى - بى ايس ايف سول إنظاميه کے سینئر اُفسران اور سول سوسائٹی کے اراکین نے بھی شهید کوخراج عقیدت پیش کیا۔ کشتو اڑ میں سلنڈ ردھما کہ

آگ بجھانے اور اہدادی کارروائیاں شروع کر دی گئی ہیں اور صورتحال قابو میں ہے۔ پولیس کے ایک سنیر آفیسرنے اسکی تفید بق کرتے ہوئے بتایا کہ جیس سلنڈر

مھٹ جانے سے حاد شریش آیا۔ بأئك سواركي موت

• نے بتایا کہ 31 سالہ مجتدر سکھ ولد لطف سکھ ساکندویون بنجاب انبيث كے بعث ميں كام كرر باتھا جس دوران انہوں نے اچا تک سینے میں درد کی شکایت کی ۔ انہوں نے کہا کہ مزدور کو فوری طور پر علاج کیلئے سب مثلغ اسپتال بیروہ بڈگام منتقل کیا گیا جہاں ڈاکٹروں نے اے مردہ قرار دیا۔ پولیس کے ایک سنئر آفیسر نے اس کی تقدیق کرتے ہوئے بتایا کہ واقعہ کی نسبت کیس درج کر کے تحقیقات شروع کردی گئی ہے۔ انہوں نے کہا کہ طبی اواز مات کی اوا لیکی کے بعد نعش کو آخری رسومات کی اوائیگی کیلیے لواحقین کے سپرد کیا گیا۔ادھر سرینگر میں ڈل جھیل کے گھاٹ نمبر 8 میں ایک فخص بے موش پایا گیا۔ پولیس نے موقع پر پہنچ کراہے اسپتال منتل کیا جہال ڈاکٹروں نے اسے مردہ قرار دے دیا۔شہری کی شاخت شبیر رفیق موچی ساکن تجار محلّہ نوبدری گرے طور پری گئے ہے۔ پولیس نے معاطم کا نوش لیتے ہوئے مزید کاروائی شروع کردی ہے۔ فری میں بڑگام کی پیٹلیس

یں ڈی ایس) کے تحت بڑگام ضلع میں 213 کیسوں کی منظوری دی گئی۔ ہے کئی آئی فی کے تحت، فائدہ

ا مھانے والوں کو بورویل کی تنصیب، خوشبودارا قسام کی کاشت، شالوث، پہاڑی اہن، مشروم، زعفران کے رقع میں توسیع، زیادہ پیداوار والے باغات کی ترقی، سشی باز لگانے، بھیڑوں کے شیڈوں کی تغییر، ٹرالیوں کی فراہمی، اور دیگر جدید مداخلتوں اور پیداواری صلاحیت کو برقرار رکھنے کے لیے مدوفراہم کی جائے گی۔ڈاکٹر بلال نے اس بات پر زور دیا که زراعت اور اس سے نسلک شعبے بڑگام کی دیبی معیشت میں ریڑھ کی بڈی کی حیثیت رکھتے ہیں، اور اس طرح کی حکومتی مداخلت



ناصراسكم واني ،زكن قانون ساز اسمبلي حضرت بل سلمان کی۔وزیرِ اعلیٰ عمر عبداللہ نے آج دِن کے آغاز میں حضرت بل درگاه کا دوره کیاا ورعیدمیلا دالنبی کی آئنده

آئنده 15 دن

فيمهم چلاتے ہوئے دو دہشت گردوں کو ڈھر کر دیا ب\_فوج كي طرف سے كہا گيا كەمستعد فوجيوں نے نظیم کا ابھی پہ نہیں چل پایا ہے۔فوج کے بیان کے شمیر کے کیواڑ ہشلع میں ڈیوٹی کے دوران ایک جوان

علی ساگر، وزیراعلیٰ کے ایڈیشنل چیف سیکرٹری وحیرج گیتا، دُانر یکشرخوراک، شهری رسدات اوراً مورصارفین ، كمشنر ايس ايم ى، ذائر يكثر بيلته سروسر تشمير، سرانننڈنگ انجینئر آراینڈ لی،اسٹنٹ کمشنرریونیو، ایس ڈی ایم ایٹ، ی ایم او سری مگر ، مخصیل دار خانیار، نارتهه، اسشنت کمشنر فو دسیفتی، ٹریفک، پی ایک ای، فی ڈی ڈی، فائز ایڈ ایرجنسی سروسز، دیگر لائن ڈیپارٹمنٹوں کے اضران بخصیل دار جموں وکشمیروقف بورڈ اور مختلف زیارت گاہوں کے منتظمین نے شرکت تقریبات کے سلسلے میں کئے جارہ اِنظامات کا جائزہ لیا۔ دورے کے دوران عمر عبداللہ نے درگاہ اِنتظامیہ، وقف بورڈ کے حکام اور ضلعی اِنتظامیہ کے اضران سے ملا قات كى اور صفائى ، بلى ، يانى مبحت سبوليات اورآ گ ت تحفظ ك حوالے سے كئے گئے اقد امات يرجا نكارى

رر ہیں۔ سرینگر میں اپنے وفتر کے چیمبر میں ایک پریس كانفرنس سے خطاب كرتے ہوئے صوبائى كمشنرنے كہا ' میں لوگوں کو پرسکون اور لچک کے ساتھ حالات کو سنجالنے پرمبار کباد دینا جا ہوں گا۔ تمام تیمیں قریب ہے گرانی کر رہی تھیں، لیکن میشہریوں کی بیداری اور ہمت نے ہی فرق کیا ہے'۔انبوں نے زوردے کر کہا کہ آنے والے 10 سے 15 دن انتہائی اہم ہیں۔ انہوں نے لوگوں پر زور دیا کہ وہ موتی ہدایات پر عمل کریں اور جہلم اور اس کے معاون ندیوں کے قریب چوكس ربيل-انبول نے مزيد كما"ا كلے 40 دن اہم ہیں کیونکہ مانسون جاری ہے۔عوامی تعاون سے جاری بمیں کسی بھی چیلنے سے نمٹ سکتی ہیں''۔ دریں اثنا، کرگ نے قوج ، پولیس ، ایس ڈی آرایف ، این ڈی آرایف، اورمحکمه آبیاشی اور فلڈ کنٹرول کی مربوط کوششوں کی بھی تعریف کی ، بہنوٹ کرتے ہوئے کہ 150 سے زیادہ خطرناک مقامات کی قریب سے تکرانی کی گئی، گزشته 48 محنوں میں سی خلاف ورزی کی اطلاع نہیں ملى \_انہوں نے كہا كدرام نشى باغ اور علم ميں يانى كى سطح کم ہوگئ ہے، جومؤثر محکمانہ کام اور کمیونی بیداری دونوں کی عکاس کرتی ہے۔انبوں نے شہریوں پرزور دیا کہ وہ طویل مدنی سلاب کی تیاری کے لیے تجاویز شیئر کریں مصوبائی تمشز نے لوگوں کو یقین دلایا کہ صورتحال قابومين باوراس اعتادكا اظباركيا كمسلسل

ان کی اس قربانی کا احرام کرتے ہیں، ان کی بہادری اوروقفیت ہمیں ہمیشہ متاثر کرتی رہے گی۔''

اوروست میدانگس اسمبلی میدانگس مینگون کوشوخ کردیاب-جون وسطیرین سیاب جیسی صور تحال کا حوالہ دیتے ہوئے، قانون ساز آسمبلی سكر ريك نے باؤس كميٹيوں كے تمام طے شدہ اجلاسوں کوملتوی/منسوخ کرنے کا تھم دیا ہے۔ جمول و شمیرے مرکز کے زیرا نظام علاقے میں موجودہ خراب موسی حالات کے پیش نظر، اوراس کے نتیج میں مختلف علاقوں میں سلاب جیسی صورتحال کی اطلاع دی گئی ہ،اس کے علاوہ انتظامیہ موسم کی خراب صور تحال ہے پیرا ہونے والی بنگامی صورتحال سے خطنے میں بوری طرح مصروف ب، بي فيصله كيا كياب كد باؤس كميثيون ك تمام طے شدہ اجلاس، مالياتي كميثيوں، نيز اسٹینڈ/اسمبلی کی دیگر متعلقہ کمیٹیوں کے بعد اجلاس منعقد کے جاسکتے ہیں۔ 5 ستمبر 2025 تک، قانون ساز اسمبلی سیرٹریٹ کی طرف سے جاری کروہ ایک

واقف کرایا جاتا ہے۔ اعلیٰ اخلاق کے مظاہرے کی مثل بھی انبی تعلیمی اداروں میں کرائی جاتی ہے۔ شعبہ اردوگرین ویلی ایج پیشل انسٹی ٹیوٹ اصناف میں کماحقہ طلبہ اور طالبات کو اپنے مافی الضمیر کی ادائیگی کے قابل طلبداورطالبات کی دوٹیموں کے مابین ایک مباحثہ'' ڈیجیٹل انقلاب: رحمت یا زحت 'رفع احد بدري ناظم شعبه بم نصابي سركرميان ادار دبلذا كي صدارت مين طالبات نے بڑھ چڑھ کر حصہ لیا ان میں آیت اعجاز ، فاطمہ مظفر ،روا اقبال ، عائشه سرفراز ، فاطمه ، ايشل ، انوشه ، آزين ، حرمت اور مريم بنت منظور قابل ذكريس جبكهاس انقلاب كى مخالفت ميس اين ايزى جوئى كازور لكادين والى فيم ك اركان طلبه مين زيدان ،عاصم راجا،ريان اشفاق تهنيم كلزار، في دائم مباحثه مين مهمان خصوصي كے طور برناظم تعليمات ہلال احمد يشخ اور پھرحاذ قەلنكر

تعاون تشميركو مانسون كيموسم مين محفوظ ر محي كا-

مشتبہ سر گرمی دیکھی اور دراندازوں کو چیلنج کیا جس کے بعد دہشت گردوں نے اندھا دھند فائزنگ شروع کر دی۔اس کے بعد فوج نے جوائی کارروائی میں گولی باری کی اور دو دہشت گردوں کوان کے انجام تک پہنچا دیا۔ مارے گئے دہشت گردوں کی شناخت اوران کی مطابق تلاشی مہم ابھی بھی جاری ہے۔قابلِ ذکر ہے کہ اس سے پہلے ای مبینے کی شروعات میں اتھل علاقے میں دو دہشت گرد مارے گئے تھے۔30 جولائی کو بھی فوج نے دہشت گرد تنظیم لشکر طیبہ کے دوسلح جنابحووں کو مار گرایا تھا۔30 جولائی کو ہندوستانی فوج نے یو نچھ علاقے میں' آ پریشن شیوشکتی' کی بھی شروعات کی تھی۔ بيآ يريش علاقے ميں دہشت كردول كى موجودكى كے بارے میں جمول وتشمیر پولیس کے ساتھ مل کرفوجی اور شہری خفیدا کا نیول کے ذریعہ تال میل اور ہم آ ہلی ہے حاصل قابل اعتاد خفیداطلاعات ملنے کے بعد چلایا گیا تھا۔ دوسری طرف فوج نے جمعرات کو بتایا کہ جموں و شهيد موكيا۔ ايك ديگر يوسٹ ميں جعرات كو چناركور نے لکھا-" چنار کور کیواڑ وضلع میں آپریشنل ڈیوٹی اوا كرتے موع بهاورحولدارا قبال على شهيد مو كئ، مم

سر بینگر جموں شاہراہ روز بھی ڈیک کی آمد دفت بدری جس سے بتیے میں سینکووں میسافر و بال بروار گاڈیاں مختلف مقامات پر درماندہ ہوگی ۔ ٹریفک حکام کے مطابق شاہراؤں کو قابل آمد رفت بنانے کا کام جاری ہے اور سوکیں گاڑیوں کی آ مدورفت کے قابل ہوجانے کے بعد کی بھی نی گاڑی کوشاہراہ پراس وقت تک چلنے کی اجازت نہیں ہوگی جب تک نہ درماندہ پڑی گاڑیاں اپنی اپنی منزاوں پر پہنچ عکیں۔ حکام کے مطابق پسیاں گرآنے ك بعد شابراه كوثر يفك كيك بندكر ديا \_اس دوران بارڈرروڑ آرگنائزیشن اورسیول انظامیدی جانب سے شاہراہ کو گاڑیوں کی آمدورفت کے قابل بنانے کے سلسلے میں کام جاری ہے۔ جمول سرینگرشا ہراہ کے محکمہ رُينك كے دكام نے اس بات كى تفر بق كى كہ جوابر فنل ، پنی ٹاپ ، بانبال کے علاقوں میں تازہ پیاں گرانے کے باعث شاہراہ کو گاڑیوں کی آمدورفت كيلئ بندكر ديا كيا ب جس كے نتيج ميں سينكروں گاڑیاں پتنی ٹاپ ، بانہال اور جواہر منل کے قریب درماندہ بوکررہ کی میں۔ ٹرینک حکام کےمطابق شاہراہ گاڑیوں کی آ مدورفت کے قابل ہوجانے کے بعد کی

بھی ٹی گاڑی کو جمول سے سرینگریا سرینگر سے جمول

## CORRIGENDUM TO PRE ISSUE ADVERTISEMENT DATED AUGUST 26, 2025

This advertisement is for information purposes only and not for publication, distribution, or release directly or indirectly outside India. This is not an announcement for the Offer Document. All capitalized terms used herein and not defined herein shall have the meaning assigned to them in the Letter of Offer dated August 21, 2025 (the "Letter of Offer" or "LOF") filed with the BSE Limited ("BSE") and National Stock Exchange of India Limited ("NSE"), and the Securities and



Date: August 28, 2025

Place: Jammu

## SARVESHWAR FOODS LIMITED

## Corporate Identity Number: L15312JK2004PLC002444

Our Company was originally incorporated as "Sarveshwar Overseas Private Limited" on August 03, 2004, as a private limited company under the Companies Act, 1956 pursuant to a certificate of incorporation dated August 03, 2004, issued by the Registrar of Companies, Jammu & Kashmir, Subsequently the name of our company was changed to "Sarveshwar Organic Foods Private Limited" and a fresh certificate of incorporation was issued dated April 13, 2010, issued by the Registrar of Companies, Jammu & Kashmir, Further our company was converted into a public limited company and consequent the name of our company was changed to "Sarveshwar Organic Foods Limited" pursuant to fresh certificate of incorporation dated June 29, 2010, issued by the Registrar of Companies, Jammu & Kashmir. Further, the name of the company was changed to Sarveshwar Foods Limited and a fresh certificate of incorporation dated June 29, 2015, issued by the Registrar of Companies, Jammu.

> Registered Office: Sarveshwar House below Gumat Jammu, Jammu & Kashmir-180001 India Corporate Office: B-612 Kanakia Wall Street, Chakala, Andheri (East) - 400093, Mumbai Telephone: 0191 45 24399 | E-mail: cs@sarveshwarrice.com | Website: www.sarveshwarfoods.com Contact Person: Sadhvi Sharma, Company Secretary and Compliance Officer.

## CORRIGENDUM TO PRE ISSUE ADVERTISEMENT DATED AUGUST 26. 2025: NOTICE TO SHAREHOLDERS (THE "CORRIGENDUM")

## PROMOTER OF OUR COMPANY: MR. ROHIT GUPTA

FOR PRIVATE CIRCULATION TO THE ELEGIBLE EQUITY SHAREHOLDERS OF SARVESHWAR FOODS LIMITED (THE "COMPANY" OR THE "ISSUER") ONLY ISSUE OF UP TO 24,99,10,469 FULLY PAID-UP EQUITY SHARES OF FACE VALUE OF ₹1 EACH OF OUR COMPANY (THE "RIGHTS EQUITY SHARES") FOR CASH AT A PRICE OF ₹ 6 PER RIGHTS EQUITY SHARE (INCLUDING A PREMIUM OF ₹ 5 PER RIGHTS EQUITY SHARE) ("ISSUE PRICE") AGGREGATING UP TO ₹ 14.994.63 LAKH\* ON A RIGHTS BASIS TO THE ELIGIBLE EQUITY SHAREHOLDERS OF OUR COMPANY IN THE RATIO OF 12 (TWELVE) RIGHTS EQUITY SHARES FOR EVERY 47 (FORTY SEVEN) FULLY PAID-UP EQUITY SHARE HELD BY THE ELIGIBLE EQUITY SHAREHOLDERS ON THE RECORD DATE, THAT IS ON AUGUST 22, 2025 (THE "ISSUE"). FOR FURTHER DETAILS, SEE "TERMS OF THE ISSUE" BEGINNING ON PAGE 77 OF THE LETTER

\*Assuming full subscription in the issue. Subject to finalization of the Basis of Allotment

This is with reference to the Pre Issue Advertisement dated August 26, 2025 filed with the BSE Limited ("BSE") and National Stock Exchange of India Limited ("NSE"), and the Securities and Exchange Board of India ("SEBI") (for information purpose only)

Investor mentioned in Pre Issue Advertisement dated August 26, 2025. Name of the Specific Investor i.e. SPV Finserve Private Limited shall be

Applicants/ Investors/ Shareholders are requested to take a note of the following amendment/substitute / Modification w.r.t disclosure of Specific

substituted and will be read as Animax Ventures Private Limited. Further the paragraph to be accordingly read as mentioned below. SPECIFIC INVESTORS: Our Promoter Mr. Rohit Gupta vide letter dated August 11, 2025 had informed us that he will be renouncing its part of his Rights

Entitlement in favour of the Specific Investor(s) in accordance with Regulation 77B(1)(a) of the SEBI ICDR Regulation. The details are as follows: Name of Promoter (Renouncer)

2.00.00.000 Animax Ventures Private Limited Rohit Gupta This Corrigendum to the Pre Issue Advertisement shall form an integral part of the Pre Issue Advertisement dated August 26, 2025, which has already been

circulated to the Applicants/Investors/Shareholders of the Company and from the date hereof, the Pre Issue Advertisement dated August 26, 2025 shall always be read in conjunction with this Corrigendum. Accordingly, all concerned Applicants/Investors/shareholders, Stock Exchanges, SEBI, Depositories and Registrar and Share Transfer Agent and all other concerned persons/authorities are requested to take note of the above change. All other contents of the Pre Issue Advertisement dated August 26, 2025, are same and except as modified or supplemented by this Corrigendum, shall remain unchanged. For Sarveshwar Foods Limited

Ms. Sadhvi Sharma

Company Secretary & Compliance Officer